

عَمَّ يَسَاء لُون ۱۱ عَنِ النَّبِ الْعَظِيمِ ۱۲ الَّذِي هُمْ فِيهِ

کس کی بڑی بڑی پھولوں سے (۱) اس کی بڑی بڑی (۲) جس میں یہ لوگ ترسے ترسے

فُحْتَلِفُونَ ۱۳ كَلَّا سَيَعْلَمُونَ ۱۴ ثُمَّ كَلَّا سَيَعْلَمُونَ ۱۵ اَلَمْ نَجْعَلِ

راہ رہنے والے ہیں (۳) وہ سب بڑی بڑی، جہاں ہی جان لے (۴) کھیر وہ سب بڑی بڑی، جہاں ہی ما'لوم کر لے (۵) کیا نہیں کر

الْاَرْضَ مِهْدًا ۱۶ وَالْجِبَالَ اَوْتَادًا ۱۷ وَخَلَقْنٰكُمْ اَزْوَاجًا ۱۸ وَجَعَلْنَا

دیا ہم نے زمین کو بیٹی (۶) اور پہاڑوں کو مہا (۷) اور پہاڑوں کو مہا (۸) اور پہاڑوں کو مہا (۹) اور پہاڑوں کو مہا (۱۰) اور پہاڑوں کو مہا (۱۱) اور پہاڑوں کو مہا (۱۲)

تَوْمَكُمْ سُبَاتًا ۱۹ وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا ۲۰ وَجَعَلْنَا النَّهَارَ مَعَاشًا ۲۱

نہ تمہاری نیند کو رات (۱۳) اور بنا دیا ہم نے رات کو پہاڑوں کی لہری (۱۴) اور بنا دیا ہم نے دن کو روزگار کے لیے (۱۵)

وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا ۲۲ وَجَعَلْنَا سِرَاجًا وَهَاجًا ۲۳ وَانزَلْنَا

اور بنائے تمہارے اوپر سات مہا (۱۶) اور بنا دیا ہم نے ایک بڑی بڑی (۱۷) اور بنا دیا ہم نے ایک بڑی بڑی (۱۸) اور بنا دیا ہم نے ایک بڑی بڑی (۱۹)

مِنَ الْمَعِيْرَةِ مَاءً تَنْجِيًا ۲۴ لِنُخْرِجَ بِهِ حَبًّا وَنَبَاتًا ۲۵ وَجَعَلْنَا

نہیوں سے والی بڑی بڑی سے پانی کو اور (۲۰) تاکہ نیکو سے اس کے سب سے اناج اور سب سے (۲۱) اور (۲۲)

الْفَاقًا ۲۶ اِنَّ يَوْمَ الْفَصْلِ كَانَ مِيقَاتًا ۲۷ يَوْمَ يَفْعَلُ فِي الصُّورِ

ہے (۲۳) بے شک کھینچے گا دن وقتے مکرر ہے (۲۴) جس دن کھینچے گا سور میں،

فَتَاتُونَ اَفْوَاجًا ۲۸ وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ ابْوَابًا ۲۹ وَسُيِّرَتِ

تو آئیں گے تم لوگ کھینچے کھینچے (۲۵) اور بول دیا گیا آسمان، تو کھینچے کھینچے (۲۶) اور کھینچے کھینچے

الْجِبَالَ فَكَانَتْ سَرَابًا ۳۰ اِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا ۳۱ لِلطَّٰغِيْنَ

پہاڑ، تو کھینچے کھینچے (۲۷) بے شک جہنم تاکہ ہے (۲۸) بے شک جہنم تاکہ ہے (۲۹) سرکشیوں کے

مَا بَاةٍ لِّبَثِّيْنَ فِيْهَا اَحْقَابًا ۳۲ لَا يَدْخُلُوْنَ فِيْهَا بَرْدًا وَّ لَا شَرَابًا ۳۳

دیکھنا (۳۰) وہ رکنے والے ہیں اس میں بے پناہ سردی (۳۱) نہ مچا رہے ہیں اس میں کھینچے کھینچے، اور نہ پانی (۳۲)

الْاَحْيَاءِ وَّعَسَاكًا ۳۴ جَزَاءً وَّفَاقًا ۳۵ اِنَّهُمْ كَانُوْا لَا يَرْجُوْنَ

مگر بولتا پانی، اور پانی (۳۳) بے شک کھینچے کھینچے (۳۴) بے شک یہ لوگ نہیں مانتے تھے

حَسَابًا ۝ وَكَذَّبُوا بِآيَاتِنَا كِذَّابًا ۝ وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ كِتَابًا ۝

खिसाबको (२७) और जुटवाते थे हमारी आयतोंको बेहद (२८) और हर चीजको शुमार कर लिया था हमने लिख कर (२९)

فَذَوْقُوا فَلَنْ نَزِيدَكُمْ إِلَّا عَذَابًا ۝ إِنَّ لِلْمُتَّقِينَ مَفَازًا ۝ حَدَائِقَ

अब यामो! कि हम न बढ़ाएंगे तुम्हारे लिये, मगर अजाबको (३०) बेशक अल्लाहसे डरनेवालोंके लिये मकाम कामियाबी है बाग (३१)

وَأَعْنَابًا ۝ وَكَوَاعِبَ أَتْرَابًا ۝ وَكَأْسًا دِهَاقًا ۝ لَا يَسْمَعُونَ فِيهَا

और अंगूर (३२) और द्रोशीजा हमसिन (३३) और लवालब जाम (३४) न सुनेंगे उसमें बेहूदा बात,

لَعْوًا وَلَا كِذَّابًا ۝ جَزَاءٌ مِّن رَّبِّكَ عَطَاءٌ حَسَابًا ۝ رَبِّ السَّمَوَاتِ

और न जुटवानेको (३५) पवाब तुम्हारे रबकी तरफसे, पूरी पूरी अता (३६) आस्मानों

وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الرَّحْمَنُ لَا يَمُرُّ بَيْنَهُمْ يَوْمَئِذٍ يَوْمَ

और जमीन और जो कुछ उनके दरमियान है सबका रब अल्लाह महरबान, न छिपियार रभेंगे उससे बोलनेका (३७) जिस दिन कि

يَقُومُ الرُّوحُ وَالْمَلِكُ صَفًا ۝ لَا يَتَكَلَّمُونَ إِلَّا مَنْ أُذِنَ لَهُ

भडे होंगे इहुल अमीन और सब इरिशते सफ़ बांध कर. न बोलेंगे मगर वोह जिसे छजजत दे चुका अल्लाह

الرَّحْمَنُ وَقَالَ صَوَابًا ۝ ذَلِكَ الْيَوْمُ الْحَقُّ ۝ فَمَنْ شَاءَ اتَّخَذَ

महरबान और वोह बोलता रडा ठीक बोली (३८) वोह है रोजे डक. तो जिसने याडा बना लिया अपने रबकी

إِلَىٰ رَبِّهِ مَا بَابًا ۝ إِنَّا أَنْذَرْنَاكُمْ عَذَابًا قَرِيبًا ۝ يَوْمَ يَنْظُرُ السَّرِيمُ مَا

तरफ़ डिकाना (३९) बेशक हमने डरा डिया तुम्हें उस अजाबसे जो नजदीक है.. जिस दिन कि देभेगा आदमी, जो

قَدَّ مَتَّ يَدَاهُ وَيَقُولُ الْكُفْرُ لِيَلَيْتَنِي كُنْتُ تُرَابًا ۝

कुछ पडले त्पेज उसके हाथोंने, और कहेगा काफ़िर, “कि औ काश मैं छो जाता मिट्टी” (४०)

سُورَةُ الزُّرْعَةِ ٤٩

सूरअे नाजिआत मकिक्थ्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ४६ रुकूअ २

وَالزُّرْعَةِ عَرَقًا ۝ وَالتَّشْطِطِ نَشْطًا ۝ وَالسَّيْحَةِ سَيْحًا ۝

कसम है छन छस्तियोंकी, जो पीय लेनेवाली हैं काफ़िरोंकी इभी जानकी (१) और आसानीसे बन्द भोलनेवाली हैं मुसल्मानोंकी (२) और तेर कर यलने

فَالسَّيْحَةِ سَيْحًا ۝ فَالْمُدِيرِ أَمْرًا ۝ يَوْمَ تَرْجُفُ الرَّاجِفَةُ ۝

वाली हैं यालमें (३) फिर आगे बढ बढ जानेवाली हैं जल (४) फिर तदबीर करनेवाली हैं कामकी.. (५).. जिस दिन थरथरा देगी थरथरानेवाली (६)

وقف الآيات

تَتَّبِعَهَا الرَّادِّفَةُ ٢٠ قُلُوبٌ يَوْمَئِذٍ وَيَوْمَئِذٍ ٢١ أَبْصَارُهَا خَاشِعَةٌ ٢٢

..(२०) हैं जुकी आंभें (२१) दिन धडकनेवाले हैं (२२) कितने दिव उस दिन आनेवाली पीछे आनेगी पीछे आनेवाली

يَقُولُونَ عَرَأْنَا لَسَرْدًا وَوَدُونَ فِي الْحَافِرَةِ ٢٣ عَرَأْنَا كُنَّا عِظَامًا مَّخْرَجَةً ٢٤

(२३) क्या जब छो गये हम हड्डियां गली हूँ (२४) यह लोग केहते हैं कि क्या हम वाकई वापस किये जाओगे पडली डालतमें

وقف الآيات

قَالُوا اتَّبِعْنَا إِذَا كَرَّرْنَا بِكَ خَاسِرَةٌ ٢٥ فإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ ٢٦ فَإِذَا

(२५) कि उसी वक्त वोह बोले कि यह तो ऐसा पलटना बडा नुकसान है .. (२६) तो वोह बस अक डांट है

وقف الآيات

هُمْ بِالسَّاهِرَةِ ٢٧ هَلْ أَتَاكَ حَدِيثٌ مُوسَى ٢٨ إِذْ نَادَىٰ رَبَّهُ

रब उनको उनका ही निदा (२७) जबकि निदा ही उनको उनके रब (२८) क्या आया तुम्हारे पास मूसाका वाक्या..

بِالْوَادِ الْمُقَدَّسِ طُوًى ٢٩ إِذْ هَبَّ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ ٣٠ فَقُلْ

(२९) कि वोह सरकश छो गया है (३०) कि जाओ फिरऔनकी तरफ, कि बेशक वोह मुकदस तूवा नाममें

هَلْ لَكَ إِلَىٰ أَنْ تَزْكَىٰ ٣١ وَأَهْدِيكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ ٣٢ قَارِيَهُ

(३१) कि तू डरने लगे (३२) कि तू डरने लगे (३३) और मैं छिदायत करूं तेरी तेरे रबकी तरफ, कि पाकीजा छो जाओ

الْأَيَّةِ الْكُبْرَىٰ ٣٣ فَكُذِّبَ وَعْطَىٰ ٣٤ ثُمَّ أَدْبَرَ يَسْعَىٰ ٣٥ فَحَشَرَ

(३३) कि तू डरने लगे (३४) कि तू डरने लगे (३५) और मैं छिदायत करूं तेरी तेरे रबकी तरफ, कि पाकीजा छो जाओ (३६) तो जूटवा दिया उसने और नाकरमानकी (३७) फिर पीछे फेर लिया, अपनी कोशिश कर रहा है

فَتَادَىٰ ٣٦ فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ ٣٧ فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَ

(३६) युना-ये डां (३७) तो गिरफ्तार किया उसको अल्लाह ने आभिरत और हुन्याके लाया सबको (३८) फिर पुकारने लगा, तो बोला कि मैं हूँ तुम्हारा सबसे भुल-दो-बावा रब

وقف الآيات

الْأُولَىٰ ٣٨ إِنَّ فِي ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ ٣٩ أَن تُمْ أَسْدٌ خَلَقًا

(३८) कि तू डरने लगे (३९) कि तू डरने लगे (४०) क्या तुम लोग ज़्यादा मजबूत छो पैदाईश अजाबमें

أَمِ السَّمَاءِ بِنَاهَا ٤٠ رَفَعَهَا سَكًّا فَنسَوْنَهَا ٤١ وَأَعْطَشَ لَيْلَهَا وَ

(४०) और अंधेरा छा दिया उसकी रात पर, में, या आस्मान जिसे गुम्बद बनाया उसने.. (४१) भुल-द-करमाया उसकी छतको, फिर सुडोल किया उसे

أَخْرَجَ ضُحَاهَا ٤٢ وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا ٤٣ أَخْرَجَ مِنْهَا

(४२) और अमर बना दिया उसको और जमीनको उसके बाद (४३) और अमर बना दिया उसको और अमर बना दिया उसको

مَاءَهَا وَمَرْعَاهَا ٤٤ وَالْجِبَالَ أَرْسَاهَا ٤٥ مَتَاعًا لَّكُمْ وَلِأَنفُسِكُمْ ٤٦

(४४) और अमर बना दिया उसको और अमर बना दिया उसको (४५) और अमर बना दिया उसको और अमर बना दिया उसको (४६) और अमर बना दिया उसको और अमर बना दिया उसको

فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ ۖ يَوْمَ يَتَذَكَّرُ الْإِنْسَانُ مَا سَعَىٰ ۚ

तो जहां आ गई वोह बड़ी मुसीबत (उ४) जिस दिन याद करेगा ईन्सान जिसकी कोशिश करता रहा (उ५)

وَبَرَزَتِ الْجَحِيمُ لِمَنْ يَرَىٰ ۖ فَمَا مَنَّ طَغَىٰ ۖ وَاتَّرَ الْحَيَوَةُ

और जाहिर कर दी गई होऊष हर उसके लिये जो हेमे (उ६) तो जिसने सरकशीकी थी (उ७) और ईप्तिहार किया था हुन्यावी

الدُّنْيَا ۖ فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَىٰ ۖ وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ

जिन्दगीको (उ८) तो बेशक जहन्नम ही उसका ठिकाना है (उ९) लेकिन जो डरा किया अपने रबके सामने भरे डोनेको

وَنهى النَّفْسَ عَنِ الْهَوَىٰ ۖ فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَىٰ ۖ يَسْأَلُونَكَ

और रोका किया नफ्सको हवाये नफ्ससे (४०) तो भिलाशुभल जन्नत ही उसका ठिकाना है (४१) पूछने हैं तुमसे

عَنِ السَّاعَةِ أَيَّانَ مُرْسِهِا ۖ فِيمَ أَنْتَ مِنْ ذِكْرِهَا ۖ إِلَىٰ رَبِّكَ

क्यामतके बारेमें, कि “कब है उसका भडा डोना ?” (४२) क्या गरज तुम्हें उसके मतानेसे (४३) तुम्हारे रबकी

مُنْتَهَاهَا ۖ إِنَّمَا أَنْتَ مُنذِرٌ مَّنْ يَخْشَاهَا ۖ كَانُفَهُمْ يَوْمَ يُدْرَوْنَهَا

तरफ उसका अन्जामे कार (४४) तुम डर सुना देनेवाले ही हो, जो उसे डरे (४५) गोया वोह लोग जिस दिन हेभेंगे उसे,

لَمْ يَلْبَثُوا إِلَّا عَشِيَّةً أَوْ ضُحَاهَا ۚ

तो नही ठहरे थे हुन्यामें मगर अक शाम, या उसके दिन यहे तक (४६)

سُورَةُ عَبَسَ ۝ ۸۰ ۝ مَكِّيَّةٌ ۝ ۴ ۝ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ

सूरअे अबस मकिक्क्या

नामसे अह्लाहके भडा महरबान बप्शनेवाला

आयात ४२ रुकूअ १

عَبَسَ وَتَوَلَّىٰ ۖ إِنْ جَاءَهُ الْأَعْيَىٰ ۖ وَمَا يُدْرِيكَ لَعَلَّهِ يَرِيكَ ۖ

तेवरी यढाई और रुष डेर लिया (१) कि आ गया उनके पास अक नाबीना (२) और तुम्हें क्या अटकल कि वोही पाकीजा हो जाअे (३)

أَوَيْدًا كَرَفْتِنَفَعَهُ الدُّرَىٰ ۖ وَأَمَّا مَنْ اسْتَعْنَىٰ ۖ فَأَنْتَ لَهُ تَصَدَّىٰ ۚ

या नसीहत ले, तो फ़ाईटा हे उसे नसीहत (४) लेकिन जिसने बेपरवाही भरती (५) तो तुम उसके लिये मुतवज्जेड हुअे (६)

وَمَا عَلَيْكَ أَلَّا يَرِيكَ ۖ وَأَمَّا مَنْ جَاءَكَ يَسْعَىٰ ۖ وَهُوَ يَخْشَىٰ ۖ

हवांकि तुम्हारा कोई नुकसान नही उसमें, कि वोह पाकीजा न बने (७) लेकिन जो आया तुम्हारे पास दौडता हुवा (८) और वोह डर रहा है (९)

فَأَنْتَ عَنْهُ تَلِي ۖ كَلَّا إِنَّهَا تَذْكِرَةٌ ۖ فَمِنْ شَاءِ ذَكَرَهُ ۖ فِي

तो तुम उसको टाल कर औरसे मसजूफ रहे (१०) ऐसा हरगिज न हो, बेशक येड आयतें नसीहत हैं (११) तो जिसने याहा उसने नसीहत पाई.. (१२)..

صُفِّ مَكْرَمَةً ۱۱ مَرْفُوعَةً مُطَهَّرَةً ۱۲ بِأَيْدِي سَفَرَةٍ ۱۳ كَرَامٍ

سہیڈیوں میں جو ہاتھوں سے (۱۳) بولندہ رتلا نیکھایت پاک ہوں (۱۴) ڈاٹھوں سے لیکھے (۱۵) بوجورگ نیک لیکھنے

بِرَسْرَةٍ ۱۴ قُتِلَ الْإِنْسَانُ مَا أَكْفَرَهُ ۱۵ مِنْ أَيِّ شَيْءٍ خَلَقَهُ ۱۶

واہوں کے (۱۴) گارت ڈووا اوسا آادھی، کیتنا بڈا ناٹھکا ہے (۱۵) کيس یوں سے پیدا کرماٹا ہے (۱۶) کيس یوں سے پیدا کرماٹا ہے

مِنْ نُطْفَةٍ خَلَقَهُ فَقَدَرَهُ ۱۷ ثُمَّ السَّبِيلَ يَسْرَهُ ۱۸ ثُمَّ أَمَاتَهُ

اےک کترے سے پیدا کرماٹا ہے۔ کیر اندھوں کے مویا کیک بناٹا (۱۷) کیر راکھوں آاسان کر دیا ہے (۱۸) کیر مویت دی ہے

فَأَقْبَرَهُ ۱۹ ثُمَّ إِذَا شَاءَ أَنْشَرَهُ ۲۰ كَلَّا لَئِنَّا يَقِضُ مَا أَمَرَهُ ۲۱ فَلْيَنْظُرِ

کیر کھرا پھوںٹا ہے (۱۹) کیر جب موشیٹت ڈھوں، تو اڈاٹا ہے (۲۰) ڈرگین ڈووا، کي پورا کر ڈھیسکا ڈوکم ڈووا ہے (۲۱) تو اٹھ-سان کي

الْإِنْسَانَ إِلَىٰ طَعَابِهِ ۲۲ أَتَا صَبَبْنَا الْمَاءَ صَبًّا ۲۳ ثُمَّ شَقَقْنَا

واڈیے کي اپنی گینا کي تر ک نکر کرے (۲۲) کي بےشک ڈمنے ڈاٹا پانی کي موی (۲۳) کیر ڈمنے شک کيا

الْأَرْضَ شَقًّا ۲۴ فَأَنْبَتْنَا فِيهَا حَبًّا ۲۵ وَعِنَبًا وَقَضْبًا ۲۶ وَزَيْتُونًا

ڈمین کي اٹھی تر (۲۴) کیر ڈمنے اڈاٹا ہے ڈنا (۲۵) اور اڳور اور سبکیاں (۲۶) اور اڈن

وَأَنْخَلًا ۲۷ وَحَدَائِقَ غُلَبًا ۲۸ وَفَاكِهَةً وَأَبًّا ۲۹ مَتَاعًا لَكُمْ وَ

اور بھور (۲۷) اور گونجان باگ (۲۸) اور موی اور ڈاس (۲۹) ڈاٹھوں کي تومڈارے اور

لَا نَعْمًا لَكُمْ ۳۰ فَاذْجَاءَتِ الصَّاحَّةُ ۳۱ يَوْمَ يُفْرُ الرُّعْمُ مِنْ آخِيهِ ۳۲

تومڈارے اویپاٹوں کے (۳۲) تو جب آا پھوںٹي کان ڈوڈنے والی چيڈاڈ (۳۳) کيس ڈین کي بایگیا آادھی اپنہ بایٹ سے (۳۴)

وَأُمَّهُ وَابْنَهُ ۳۳ وَصَاحِبَتَهُ وَبَنِيهِ ۳۴ لِكُلِّ أُمَّرٍ مِنْهُمْ

اور اپنی مایں، اور اپنہ باپ سے (۳۵) اور اپنی بیوی سے اور اپنہ بےٹوں سے (۳۶) ڈر اےک آادھی کي اٹنہ سے اےک ڈین اےک

يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ ۳۵ وَجُودُهُ يَوْمَئِذٍ مُسْفَرَةٌ ۳۶ صَاحِكَةٌ


ڈال ہے، جو بس ہے اےکے لیکھے (۳۷) کيتنہ ڈے ڈرے اےک ڈین ریشان (۳۸) ڈنستے ڈھوے

مُسْتَبْشِرَةٌ ۳۷ وَجُودُهُ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ ۳۸ تَرَاهُهَا قَتْرَةً ۳۹

موش موش ہوں (۳۹) اور ڈھ موند اےک ڈین ہوں کين پر گڈوں گوبار ہے (۴۰) ڈھ رڈی ہے اٹن پر سیٹا ڈی (۴۱)

أُولَئِكَ هُمُ الْكٰفِرَةُ الْفٰجِرَةُ ۴۱

وہی ہیں کافر اور فاجر (۴۲)



سورہ التکویر مکیہ

نام سے ازلہ کے ہذا مہر بان ہوشنے والا

آیات ۲۷ ر۲۸ ۹

إِذَا الشَّمْسُ كُوِّرَتْ ۝ وَإِذَا النُّجُومُ انْكَدَرَتْ ۝ وَإِذَا الْجِبَالُ

جب سورج لپٹ دیا گیا (۱) اور جب تارے ٹس گئے (۲) اور جب پہاڑ

سُيِّرَتْ ۝ وَإِذَا الْعِشَارُ عُطِّلَتْ ۝ وَإِذَا الْوُحُوشُ حُشِرَتْ ۝ وَ

یلائے گئے (۳) اور جب دس مہیہ کی گاتن ٹیٹنیاں آجاہ ڈوڈ ہی گئی (۴) اور جب کی وڈشی جانور ٹکڈا کیے گئے (۵)

إِذَا الْبِحَارُ سُجِّرَتْ ۝ وَإِذَا النُّفُوسُ رُوِّجَتْ ۝ وَإِذَا الْمَوْءِدَةُ

اور جب سمندر لڈکا یا گیا (۶) اور جب جانے جڑی گئی (۷) اور جب جینڈا دے رور لڈکی

سُيِّلَتْ ۝ يَا أَيُّ ذُنُوبٍ قَبِيحَةٍ ۝ وَإِذَا الصُّحُفُ نُشِرَتْ ۝ وَإِذَا

پوٹی گئی (۸) کی کس گوناڈمے کتل کی گئی ہے (۹) اور جب آ'مال نامہ ہول دیے گئے (۱۰) اور جب

السَّمَاءُ كُشِطَتْ ۝ وَإِذَا الْجَحِيمُ سُعِّرَتْ ۝ وَإِذَا الْجِبَالُ أَزْلِفَتْ ۝

آرسمان کی ہال ہیی گئی (۱۱) اور جب جہنم لڈکا گئی (۱۲) اور جب جنت نڈکی کی گئی (۱۳)

عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ ۝ فَلَا أُنْفِيسٌ إِلَّا نَفْسٌ ۝ الْجَوَارِ الْكُنُوسِ ۝

تو جان لیا ہر اکنے جو ڈو ڈا ڈر کر یڈا ہے (۱۴) تو نہی کڈا مڈے کس مڈے ڈو ڈے ڈر نہ والے (۱۵) سبھی یال والے رڈ جان والے سیتارے کی (۱۶)

وَالْبَلِیْلِ إِذَا عَسَّعَسَ ۝ وَالصُّبْحِ إِذَا تَنَفَّسَ ۝ إِنَّ لِقَوْلِ رَسُولٍ

اور کس مڈے رات کی جب رڈست ڈو (۱۷) اور کس مڈے سوبڈ کی جب وول ساंस لے (۱۸) کی ہلشا شو ہلڈ یڈ یکی نڈ لایا ڈو وا پے گام

كَرِيمٍ ۝ ذِي قُوَّةٍ عِنْدَ ذِي الْعَرْشِ مَكِينٍ ۝ مُطَاعٍ ثَمَّ أَمِينٍ ۝

ہے ہار ڈو ڈت کاسیڈ کا (۱۹) ڈو ڈت والا اڈ والے ڈے یڈا، مڈ اڈو ڈو (۲۰) ڈس کا ڈڈا مانا جانے ہے، وڈا اڈمانت دے (۲۱)

وَمَا صَاحِبُكُمْ بِبَجُونٍ ۝ وَ لَقَدْ رَأَاهُ بِالْأُنْفِ الْمُبِينِ ۝ وَمَا هُوَ

اور نہی ہے تومڈارے ساڈ رڈنے والے مالیک مڈن (۲۲) اور یکی نڈ ہشک ڈہ یڈے ہے ڈنڈے ساڈ کڈارے پ (۲۳) اور نہی ہے

عَلَى الْغَيْبِ بِضَنِينٍ ۝ وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَجِيبٍ ۝ فَأَيُّ

وول ڈو ہڈا نامے ہڈ ہل (۲۴) اور نہی ہے وول ہولہی شے تان مڈڈ کی (۲۵) تو ڈڈا ڈو

تَذٰهَبُونَ ۝ إِنَّ هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ ۝ لَسَنَ نَسْأَلُكُمْ عَنْ

لور جان رڈے ڈو (۲۶) وول ہڈا نسیڈت ہے سارے جڈان ڈے لے یے (۲۷) جس نے یال ڈو ڈو مڈے ڈے کی سبھی

۱-۲۳

يَسْتَقِيمَ ۝ وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ اللَّهُ رَبُّ الْعَالَمِينَ ۝

याल यवता रडे (२८) और क्या याओगे तुम, मगर यड कि याडे अल्लाड, रब्बुल आलमीन (२८)

سُورَةُ الْاِنْفِطَارِ ۸۲ مَكِّيَّةٌ ۱۹ اِنَّا نَحْنُ وَالْحَمْدُ لِلّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۱۹ اِنَّا نَحْنُ وَالْحَمْدُ لِلّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۱۹

سूरअे ँन्फितार मकिक्कया

नामसे अल्लाडके बडा महरबान बप्शनेवाला

आयात १८ रुकूअ १

إِذَا السَّمَاءُ انْفَطَرَتْ ۝ وَإِذَا الْكَوَاكِبُ انْتَثَرَتْ ۝ وَإِذَا الْجِبَالُ

जब आस्मान इट परे (१) और जब तारे ञड गअे (२) और जब सारे दरिया

فُجِّرَتْ ۝ وَإِذَا الْقُبُورُ بُعْثِرَتْ ۝ عَلِمْتَ نَفْسٌ مَّا قَدَّمَتْ وَ

बडा दिये गअे (३) और जब कब्रें उभेड दी गई (४) तो ज्ञान लिया डर अेकने जो आगे भेजा, और

آخَرَتْ ۝ يَا أَيُّهَا الْإِنْسَانُ مَا عَرَبَكَ بِرَبِّكَ الْكَرِيمِ ۝

जो पीछे किया (५) अे ई-न्सान ! किस चीजने धोका दिया तुजे ? अपने करमवाले रबसे (६) जिसने

خَلَقَكَ فَسَوَّبَكَ فَعَدَاكَ ۝ فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ ۝

पैदा इरमाया तुजे, तो सुडोल बनाया तुजको, फिर अे'तेदाव पर लाया तुजको (७) जिस सूरतमें याडा तेरी तरकीब इरमाई (८)

كَلَّا بَلْ تُكَدِّبُونَ بِالذِّينِ ۝ وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ ۝ كَرَامًا

डरगिज न डोना याडिये था, बल्कि तुम जुटवाते डो ई-न्साइ डोनेको (९) और भेशक तुम पर यकीनन निगरां हें (१०) मुअज्जज

كَاتِبِينَ ۝ يَعْلَمُونَ مَا تَفْعَلُونَ ۝ إِنَّ الْاَبْرَارَ لَفِي نَعِيمٍ ۝

लिभनेवाले (११) वोड ज्ञानते हें जो करते डो (१२) भेशक अबरार लोग राडतमें हें (१३) और

إِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ ۝ يَصَلُّونَهَا يَوْمَ الدِّينِ ۝ وَمَاهُمْ عَنْهَا

बदकार लोग यकीनन जडनममें हें (१४) जाअेंगे उसमें रोजे जजा (१५) और नडी हें वोड उससे

بِغَائِبِينَ ۝ وَمَا آذْرُكَ مَا يَوْمَ الدِّينِ ۝ ثُمَّ مَا آذْرُكَ مَا يَوْمَ

गार्थब डो सकनेवाले (१६) और क्या अटकल तुम्हें, कि क्या है रोजे जजा ? (१७) फिर क्या अटकल तुम्हें, कि क्या है रोजे

الدِّينِ ۝ يَوْمَ لَا تَمْلِكُ نَفْسٌ لِنَفْسٍ شَيْئًا ۝ وَالْاَمْرُ يَوْمَئِذٍ لِلّٰهِ ۝

जजा ? (१८) जिस दिन कि न ईप्तियार रभेगा कोई नाकस किसी नाकसका कुछ. और डुकुम उस दिन अल्लाडका है (१८)

سُورَةُ الْمُطَفِّفِينَ ۸۳ مَكِّيَّةٌ ۳۴ اِنَّا نَحْنُ وَالْحَمْدُ لِلّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۳۴ اِنَّا نَحْنُ وَالْحَمْدُ لِلّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۳۴

सूरअे मुतकिक्कीन मकिक्कया

नामसे अल्लाडके बडा महरबान बप्शनेवाला

आयात ३६ रुकूअ १

وَيْلٌ لِّلْمُطَفِّفِينَ ۝۱۱ ۝ الَّذِينَ إِذَا اكْتَالُوا عَلَى النَّاسِ يَسْتَوْفُونَ ۝۱۲

तथाही हे कम तोलनेवालोंकी (१) कि जब नाप कर लिया औरोंसे, तो पूरा लें (२)

وَإِذَا كَالُوهُمْ أَوْ وَزَنُوهُمْ يُخْسِرُونَ ۝۱۳ ۝ أَلَا يَظُنُّ أُولَٰئِكَ أَنَّهُمْ

और जब नापा उनके लिये, या तोला उनके लिये, तो कमी करें (३) क्या नहीं मानते यह लोग, कि बेशक वोह ठगाने

مَبْعُوثُونَ ۝۱۴ ۝ لِيَوْمٍ عَظِيمٍ ۝۱۵ ۝ يَوْمَ يَقُومُ النَّاسُ لِرَبِّ الْعَالَمِينَ ۝۱۶

जानेवाले हैं (४) अंक बडे दिनके लिये (५) जिस दिन कि बडे हांगे लोग रब्बुल आलमीनके लिये (६)

كَلَّا إِنَّ كِتَابَ الْفُتُورِ لَفِي سِجِّينٍ ۝۱۷ ۝ وَمَا أَدْرَاكَ مَا سِجِّينٌ ۝۱۸

क्यूं नहीं, बेशक बदकारोंका नामअे आमाव यकीनन सिज्जनमें हे (७) और क्या अटकल तुम्हें, कि सिज्जन कैसी हे (८)

كِتَابٌ مَّرْقُومٌ ۝۱۹ ۝ وَيْلٌ لِّیَوْمٍ ذَٰلِكَ ۝۲۰ ۝ الَّذِینَ یُكَدِّبُونَ

वोह अंक नविश्ता दर्ज किया हुवा (९) हलाकी हे उस दिन झुटवानेवालोंकी (१०) जो झुटवाते

بِیَوْمِ الدِّینِ ۝۲۱ ۝ وَمَا یُكَدِّبُ بِهِ إِلَّا كُلُّ مُعْتَدٍ أَثِیمٍ ۝۲۲ ۝ إِذَا تُتْلَىٰ

रोजे जजाको (११) और नहीं झुटवाता उसे, मगर हर सरकश गुनहगार (१२) जब तिलावतकी गई

عَلَيْهِ آیتُنَا قَالَ ۝۲۳ ۝ أَسَاطِیرُ الْأَوَّلِینَ ۝۲۴ ۝ كَلَّا بَلْ رَانَ عَلَىٰ قُلُوبِهِمْ

उस पर हमारी आयतें, बोला कि “अगलोंकी कडानियां हैं” (१३) हरगिज नहीं बल्कि, जंग बढा दिया उनके दिलों पर,

فَاكَانُوا یَكْسِبُونَ ۝۲۵ ۝ كَلَّا إِنَّهُمْ عَنْ رَبِّهِمْ یَوْمِئِذٍ لَّسَجُونَ ۝۲۶

उसने जो करतूत कमाते थे (१४) हरगिज नहीं, बिलाशुभल वोह लोग अपने रबसे उस दिन मलजुब रहनेवाले हैं (१५)

ثُمَّ إِنَّهُمْ لَصَالُوا الْجَحِیمِ ۝۲۷ ۝ ثُمَّ یُقَالُ هَذَا الَّذِی كُنْتُمْ بِهِ

किर बिलाशुभल वोह यकीनन जहन्नममें जानेवाले हैं (१६) फिर कहा जायेगा कि यह हे, वोह जिसे तुम

تُكَدِّبُونَ ۝۲۸ ۝ كَلَّا إِنَّ كِتَابَ الْأَبْرَارِ لَفِی عَلَیِّینَ ۝۲۹ ۝ وَمَا أَدْرَاكَ مَا

झुटवाते थे (१७) क्यूं नहीं बेशक, नेकोंके नामअे आ'माव यकीनन ँद्विथीनमें हैं (१८) और क्या अटकल तुम्हें, कि क्या हे

عَلِیُّونَ ۝۳० ۝ كِتَابٌ مَّرْقُومٌ ۝۳१ ۝ یَسْمَعُ هَٰذَا الْمَقررُونَ ۝۳२ ۝ إِنَّ الْأَبْرَارَ لَفِی

ँद्विथीन (१९) अंक नविश्ता दर्ज किया हुवा (२०) जिसको देभा करते हैं अल्लाहके नजदीकी लोग (२१) बेशक नेकूकार यकीनन राहत

تَعِیمٍ ۝۳३ ۝ عَلَى الْأَرَائِکِ یَنْظُرُونَ ۝۳४ ۝ تَعْرِفُ فِی وُجُوهِهِمْ نَضْرَةً

में हैं (२२) तपनों पर बैठे देभ रहे हैं (२३) पडयान लोगे उनके चेहरोंमें, राहतकी

التَّعْيُومَ ۚ يُسْقُونَ مِنْ رَحِيْقِ فَخْخُومٍ ۗ خِتْمُهُ مَسْكٌ ط وَفِي

शादाभी (२४) पिलाअे जाअेगे भाविस शराभ, मोडरकी छूँ (२५) उसकी मोडर उसकी मुशक डे. और उसीके

ذَلِكَ فَلَيْتَنَا فِسِ الْمِتْنَا فِسُونَ ۗ وَوَزَاجُهُ مِنْ تَسْنِيْبٍ ۗ عَيْنًا

भारेभें ललयाअें, ललयानेवाले (२६) और उसकी आभेजिश तरनीभसे डे (२७) अंक यशमा

يَشْرَبُ بِهَا الْمَقْرَبُونَ ۗ إِنَّ الَّذِينَ أَجْرَمُوا كَانُوا مِنَ الَّذِينَ

जिससे पीते डें अल्लाडके नजदीकीवाले (२८) भेशक जिन्डोंने जूभ किया, वोड मुसल्मानोंसे

أَمْثَلًا يُضْحَكُونَ ۗ وَإِذَا امْرَأُوهُمْ يَتَغَامِرُونَ ۗ وَإِذَا انْقَلَبُوا

डंसा करते थे (२९) और जब वोड मुसल्मान गुजरते उनके पास, तो आंभ मारते थे (३०) और जब लौटते

إِلَىٰ أَهْلِهِمْ انْقَلَبُوا فَكِهِينَ ۗ وَإِذَا سَأرُواهُمْ قَالُوا إِنَّ هَؤُلَاءِ

अपनोंकी तरफ, तो लौटते भिलभिलाते (३१) और जब डेभते उन मुसल्मानोंको, तो डेडते कि यह लोग

لَضَالُونَ ۗ وَمَا أَرْسَلْنَا عَلَيْهِمْ حَفِظِينَ ۗ قَالَ يَوْمَ الَّذِينَ أَمْثَلُوا

यकीनन गुमराड डें (३२) डालांकि वोड नहीं भेजे गअे उन पर निगरां (३३) तो आजके दिन मुसल्मान

مِنَ الْكُفَّارِ يُضْحَكُونَ ۗ عَلَىٰ الْأَرَائِكِ يَنْظُرُونَ ۗ هَلْ تُؤْتَوْنَ

काकिरोंसे डंस रहे डें (३४) अपने तभ्तों पर भैठे डेभ रहे डें (३५) क्यूं कुँ

الْكُفَّارِ مَا كَانُوا يَفْعَلُونَ ۗ

भदला दिया गया काकिरोंको, जो कुँ वोड किया करते थे (३६)



सूरअे ईन्शिकाक मकिक्या

नामसे अल्लाडके बडा मडरभान भभशनेवाला

आयात २५ रुकूअ १

إِذَا السَّمَاءُ انشَقَّتْ ۗ وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۗ وَإِذَا الْأَرْضُ

जभ आस्मान डट गया (१) और अपने रभडे डुकमकी ता'भीलकी, और उसे यडी जेभा डे (२) और जभ जमीन

مَدَّتْ ۗ وَاللَّهُ مَا فِيهَا وَخَلَّتْ ۗ وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۗ

भढाई गई (३) और डाल दिया जो कुँ उसभेंडे, और भावी डो गई (४) और अपने रभडे डुकमकी ता'भील की डे, और उसे यडी याडिये (५)

يَأْتِيهَا الْإِنْسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدًّا فَلْيُقِيهِ ۗ فَمَا مَنَّ

अे ईन्सान ! भेशक तू भी जानेवाला डे अपने रभकी तरफ डौड कर, फिर भिलनेवाला डे उससे (६) तो जिससे दिया गया

أَوْتِي كِتَابَهُ بِيَمِينِهِ ۝ فَسَوْفَ يُحَاسِبُ حِسَابًا يَسِيرًا ۝ وَيَنْقَلِبُ

ઉદ્ધાકા નામએ આ'માલ ઉસકે દાહિને હાથમે (૭) તો જલ્દ હિસાબ કિયા જાએગા, બરાએ નામ હિસાબ (૮) ઓર લોટેગા

إِلَىٰ أَهْلِهِ مَسْرُورًا ۝ وَأَمَّا مَنْ أَوْتِي كِتَابَهُ وَرَاءَ ظَهْرِهِ ۝ فَسَوْفَ

અપને યગાનોંકી તરફ ખુશ (૯) ઓર રહા વોહ, જિસે દિયા ગયા ઉસકા નામએ આ'માલ ઉસકે પીઠકે પીછેસે (૧૦) તો જલ્દ

يَدْعُو ثُبُورًا ۝ وَيَصْلِي سَعِيرًا ۝ إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا ۝ وَإِنَّ

માંગેગા મોતકો (૧૧) ઓર જાએગા દહકતી આગમે (૧૨) બેશક યહ થા અપનેવાલોંમે ખુશ (૧૩) બેશક

ظَنَّ أَنْ لَنْ يَحُورَ ۝ بَلَىٰ ۚ إِنَّ رَبَّهُ كَانَ بِبَصِيرًا ۝ فَلَا أُقْسِمُ

ઉસને સમજા થા કિ હરગિઝ વાપસ ન હોગા (૧૪) ક્યું નહીં! બેશક ઉસકા રબ ઉસકા નિગરાં રહતા થા (૧૫) તો નહીં કયા મુઝે કસમ હે

بِالشَّفَقِ ۝ وَاللَّيْلِ وَمَا وَسَقَ ۝ وَالْقَمَرِ إِذَا اتَّسَقَ ۝ لَتَرْكَبُنَّ

શામકી રૌશનીકી (૧૬) ઓર કસમહે રાતકી, ઓર જો વોહ ઈકછા કરે (૧૭) ઓર કસમ હે ચાંદકી, જબ વોહ પૂરા હો ચુકા (૧૮) કિ ઝરૂર યહોગે

طَبَقًا عَن طَبَقٍ ۝ فَمَا لَهُمْ لَا يُؤْمِنُونَ ۝ وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ

એક મકામસે દૂસરે મકામકો (૧૯) તો કયા હુવા ઉન્હેં કિ નહીં માનતે? (૨૦) ઓર જબ પઢા જાએ ઉન પર કુરઆન,

لَا يَسْجُدُونَ ۝ بَلِ الَّذِينَ كَفَرُوا يَكْذِبُونَ ۝ وَاللَّهُ أَعْلَمُ بِمَا

તો સજદા નહીં કરતે (૨૧) બલકિ જિન્હોંને કુફ્ર કિયા વોહ ઝુટલાતે રહતે હેં (૨૨) ઓર અલ્લાહ ખુબ જાનતા હે જો દિલ

يُوعُونَ ۝ فَبَشِّرْهُمْ بِعَذَابٍ أَلِيمٍ ۝ إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا

મેં રખતે હેં (૨૩) તો ખબર દે દો ઉન્હેં દુખવાલે અજાબકી (૨૪) મગર જો માન ગએ ઓર

الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ ۝

લિયાકત મન્દીકી, ઉન્હીકે લિયે બેહદ પવાબ હે (૨૫)

سُوْرَةُ الْبُرُوْجِ ۸۵ مَكِّيَّةٌ ۲۷ آيَاتٍ
بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۝ ۱ ۝

સૂરએ બુરૂજ મકકિયા

નામસે અલ્લાહકે બડા મહરબાન બખ્શનેવાલા

આયાત ૨૨ રુકૂઅ ૧

وَالسَّمَاءِ ذَاتِ الْبُرُوجِ ۝ وَالْيَوْمِ الْمَوْعُودِ ۝ وَشَاهِدٍ وَمَشْهُودٍ ۝

કસમ હે બુરજોવાલે આસ્માનકી (૧) ઓર વા'દા દિયે હૂએ દિનકી (૨) ઓર ઉસ દિનકી, જો ગવાહી દેનેવાલા ઓર આમ હાઝરીકા હેં (૩)

قَبِيلِ اصْحَابِ الْاُخْدُوْدِ ۝ النَّارِ ذَاتِ الْوُؤُوْدِ ۝ اِذْ هُمْ عَلَيْهَا

કિ ગારત કર દિયે ગએ ખાઈયોવાલે (૪) ઈંધનોં વાલી આગવાલે (૫) જબકિ વોહ લોગ ઉસ પર

فُعُودٌ ۴ وَهُمْ عَلَىٰ مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ ۵ وَمَا نَقَمُوا

بِهِمْ لُحْمًا ۶ وَأَن يَكْفُرُوا بِاللَّهِ وَرَسُولِهِ ۷ وَاللَّهُ عَالِمُ غُيُوبِ قُلُوبِهِمْ ۸ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۹

مَنْهُمْ إِلَّا أَن يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ ۸ الَّذِي لَهُ مُلْكُ

السَّمَاوَاتِ وَالْأَرْضِ ۹ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ شَهِيدٌ ۱۰ إِنَّ الَّذِينَ

فَتَنُوا الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ ثُمَّ كَفَرُوا فَهُمْ عَذَابُ جَهَنَّمَ

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

وَأُولَٰئِكَ فِيهَا مُنَادٍ وَسُلْطَانٌ أَعْلَىٰ ۱۱ وَكَذَلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ ۱۲

۱۰

۱۱

سُورَةُ الطَّارِقِ
۱۲ آيَاتٍ

سورہ تاریک مکہ کی

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

نام سے اے اللہ کے بڑے مہربان مہربان

سُورَةُ الطَّارِقِ
۸۶ آيَاتٍ

آیات ۱۰۷ سے ۱۱۶

وَالسَّمَاءِ وَالطَّارِقِ ۱ وَمَا أَدْرَاكَ مَا الطَّارِقُ ۲ النُّجُومِ النَّاقِبِ ۳

کسم ہے آسمان کی اور رات کو آنے والے کی (۱) اور کیا اٹکال تو ہے کیا ہے، رات کو آنے والا (۲) سیتارا ہے یکنم (۳)

إِنَّ كُلَّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ ۖ فَلْيَنْظُرِ الْإِنْسَانُ مِمَّ خُلِقَ ۗ

کوئی جان نہی، مگر اس پر ایک نگہبان ہے (۴) تو یاد دہانی کی انسان نگر کرے، کی کس چیز سے پیدا کیا گیا ہے (۵)

خُلِقَ مِنْ مَّاءٍ دَافِقٍ ۖ يَخْرُجُ مِنْ بَيْنِ الصُّدْبِ وَالتَّرَائِبِ ۗ إِنَّهُ

پیدا کیا گیا ہے ڈھلنے والے پانی سے (۶) جو نکلتا ہے پیٹ سے اور سینه سے (۷) بے شک وہ

عَلَى رَجْعِهِ لِقَادِرٌ ۗ يَوْمَ تُبْلَى السَّرَائِرُ ۗ فَمَا لَهُ مِنْ قُوَّةٍ وَلَا

اس کے واپس لانے پر یقین کا دہر ہے (۸) جس دن کی جہانوں کے سارے چھپے ہوئے (۹) تو نہیں اسے کوئی اور اور

نَاصِرٍ ۗ وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ ۗ وَالْأَرْضِ ذَاتِ الصَّدْعِ ۗ إِنَّهُ

نہ مددگار (۱۰) کسم ہے آسمان کی (۱۱) اور زمین کی (۱۲) بے شک وہ

لَقَوْلٍ فَصْلٌ ۗ وَمَا هُوَ بِالْهَزْلِ ۗ إِنَّهُمْ يَكِيدُونَ كَيْدًا ۗ وَ

یقینان یہ کہتا ہے (۱۳) اور نہیں ہے ہنسائی (۱۴) بے شک وہ دبا کرتے ہیں (۱۵) اور

أَكِيدُ كَيْدًا ۗ فَمِثْلَ الْكَافِرِينَ أَهْمُ لَهُمْ رُؤْيَا ۗ

میں جہاں دے دے دبا (۱۶) تو دیکھ دے وہ انہی کا دیکھنے، اور دیکھتے دے وہ انہی کی (۱۷)

سُورَةُ الْاَعْلٰی ۸۷ وَآيَاتُهَا ۱۹ وَتَمَّتْ

سورۃ اعلیٰ مکیّیہ

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

آیات ۱۹

سَبِّحْ اسْمَ رَبِّكَ الْاَعْلٰی ۙ الَّذِیْ خَلَقَ فَسُوٰی ۙ وَالَّذِیْ قَدَّرَ

پاکی بولوں اپنے بولنے والوں کے نام کی (۱) جس نے پیدا کر مایا تو دھرتی کر مایا (۲) اور جس نے آندازے پر رکھا

فَهْدٰی ۙ وَالَّذِیْ اَخْرَجَ الرُّعٰی ۙ فَجَعَلَهُ عِتٰی ۙ اَحْوٰی ۙ سَفَرٌ لِّكَ

دھرتی سے (۳) اور جس نے نیکوئی (۴) دھرتی سے (۵) اہم پڑھا کرے گا (۶) اہم پڑھا کرے گا (۷)

فَلَا تُنٰسِ ۙ اِلَّا مَا شَاءَ اللّٰهُ ۗ اِنَّهُ یَعْلَمُ الْجَهْرَ وَمَا یَخْفٰی ۗ وَنُیَسِّرُكَ

تو نہ (۸) 'اے خدا ماشا اے خدا'۔ بے شک وہ جانتا ہے (۹) اور جو چاہے (۱۰) اور آسان کرے گا

لِلیَسْرِی ۗ فَذٰکِرٌ اِنْ تَفَعَّتِ الدِّکْرٰی ۗ سَیِّدٌ کَرِیْمٌ یَّخْتَلٰی ۙ

بے شک وہ (۱۱) تو نہ (۱۲) اگر نہ (۱۳) نہ (۱۴) نہ (۱۵) نہ (۱۶) نہ (۱۷) نہ (۱۸)

وَتَجْنِبُهَا الْاَسْفٰی ۗ الَّذِیْ یَصَلٰی النَّارَ الْکُبْرٰی ۗ ثُمَّ لَا یَبُوْتُ

اور (۱۹) اس سے (۲۰) نہ (۲۱) نہ (۲۲) نہ (۲۳) نہ (۲۴) نہ (۲۵) نہ (۲۶) نہ (۲۷) نہ (۲۸)

فِيهَا وَلَا يَحْيَىٰ ۝۳۳ قَدْ أَفْلَحَ مَنْ تَزَكَّىٰ ۝۳۴ وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ ۝۳۵

उसमें और न जियेगा (१३) बेशक कामियाब हुआ जो पाकीजा हुआ (१४) और याद किया अपने रबके नामको, फिर नमाज पढी (१५)

بَلْ تُؤْتِرُونَ الْحَيَاةَ الدُّنْيَا ۝۳۶ وَالْآخِرَةَ خَيْرٌ ۝۳۷ إِنَّ هَذَا

बल्कि धमियार करते हो तुम दुन्यावी जिन्दगीको (१६) हालांकि आभिरत बेहतर और हमेशा रहनेवाली है (१७) बेशक यह यकीनन

لَفِي الصُّحُفِ الْأُولَىٰ ۝۳۸ صُحُفٍ إِبْرَاهِيمَ ۝۳۹ وَمُوسَىٰ ۝۴०

अगले सहीफोंमें है (१८) अब्राहीम व मूसाके सहीफोंमें (१९)



सूरअे गाशिया मकिक्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात २६ रुकूअ १

هَلْ أَتَاكَ حَدِيثُ الْغَاشِيَةِ ۝۱ وَجُودٌ يُؤْمِنُ خَاشِعَةً ۝۲ عَامِلَةٌ

क्या आरि तुम्हारे पास एा जानेवाली आइतकी बात ? (१) कितने खेदरे उस दिन सर निगूं हें (२) जेवनेवाले

تَّاصِبَةٌ ۝۳ تَصَلَّىٰ نَارًا حَامِيَةً ۝४ تُسْقَىٰ مِنْ عَيْنٍ آٰنِيَةٍ ۝५ لَيْسَ

मशकतमें पडे (३) जअंगे वोड जलती आगमें (४) पिदाअे जअंगे भोवते यश्मेसे (५) नही है

لَهُمْ طَعَامٌ إِلَّا مِنْ ضَرِيعٍ ۝६ لَا يُسِينُ وَلَا يُغْنِيٰ مِنْ جُوعٍ ۝७

उनकी कोरि गिजा, मगर जरीअ नामका कांटा (६) जो न इरबडी है, और न काम आअे लूकके (७)

وَجُودٌ يُؤْمِنُ تَائِعَةً ۝८ لَسَعِيهَا رَاضِيَةٌ ۝९ فِي جَنَّةٍ عَالِيَةٍ ۝१०

कितने खेदरे उस दिन राइतवाले (८) अपनी कोशिशसे भुश (९) और उीचे बागमें हें (१०)

لَا تَسْمَعُ فِيهَا لِاٰغِيَةٍ ۝११ فِيهَا عَيْنٌ جَارِيَةٌ ۝१२ فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ ۝१३

कि न सुनेगे उसमें कोरि बेडूदा बात (११) उसमें बेडती नउरे हें ..(१२).. उसमें उीचे उीचे तप्त हें (१३)

وَأَكْوَابٌ مَّوْضُوعَةٌ ۝१४ وَنَسَارِقٌ مَّصْفُوفَةٌ ۝१५ وَزَرَّابِيٌّ مَبْنُوتَةٌ ۝१६

और बाकाठदा रभे डूअे डूअे (१४) और लगे डूअे गदे (१५) और बिछाठ डूठे थांदनियां (१६)

أَفَلَا يَنْظُرُونَ إِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ ۝१७ وَإِلَى السَّمَاءِ كَيْفَ

तो क्या नही हैभते यह लोग उीटकी तरफ, कि किस तरड पैदा किया गया है ..(१७).. और आस्मानकी तरफ, कि कैसे भुलन्द

رُفِعَتْ ۝१८ وَإِلَى الْجِبَالِ كَيْفَ نُصِبَتْ ۝१९ وَإِلَى الْأَرْضِ كَيْفَ

किया गया ..(१८).. और पडाओंकी तरफ, कि कैसे गाड दिये गअे ..(१९).. और जमीनकी तरफ, कि कैसे

سُطِحَتْ ۱۵ فَذَكَرَ ۱۶ إِنَّهَا أَنْتَ مُذَكَّرٌ ۱۷ لَسْتَ عَلَيْهِمْ بِصَبِيحٍ ۱۸

भुजा ही गઈ है.. (२०).. तो नसीहत सुनाया करो, कि तुम बस नसीहत सुनाने के जिम्मेदार हो (२१) अभी नहीं हो तुम उन पर जवाबदेह, दारोगा (२२)

إِلَّا مَنْ تَوَلَّى وَكَفَرَ ۱۹ فَيُعَذِّبُهُ اللَّهُ الْعَذَابَ الْأَكْبَرَ ۲۰ إِنَّ

मगर जिसने बेरुमी की ओर कुं किया (२३) तो देगा उसे अल्लाह बड़ा अजाब (२४) बेशक हमारे

الْيَنَّا إِيَّا بِهِمْ ۲۱ ثُمَّ إِنَّ عَلَيْنَا حِسَابَهُمْ ۲۲

तरफ़ उनकी वापसी है (२५) फिर बेशक हमी पर उनका हिसाब लेना है (२६)

سُورَةُ الْفَجْرِ ۸۹ مَكِّيَّةٌ ۱۰

सूरअे फ़ज्र मकिकय्या

नामसे अल्लाहके बड़ा महरबान बभशनेवाला

आयात ३० रुकूअ १

وَالْفَجْرِ ۱ وَلَيَالٍ عَشْرٍ ۲ وَالشَّفْعِ وَالْوَتْرِ ۳ وَاللَّيْلِ إِذَا يَسْرِ ۴

कसम है वकने फ़ज्रकी (१) और दसों रातकी (२) और जुहुत व ताककी (३) और रातकी जब वोह यले (४)

هَلْ فِي ذَلِكَ قَسَمٌ لِّذِي حَجْرِ ۵ أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ ۶

क्या उसमें मुनासिब कसम हो गई अकलवालोंके लिये? (५) क्या तुम देभ नहीं युके, कि केसा किया तुम्हारे रबने आदके साथ? (६)

إِرمَ ذَاتِ الْعِمَادِ ۷ الَّتِي لَمْ يُخْلَقْ مِثْلُهَا فِي الْبِلَادِ ۸ وَثَمُودَ

ईरम नामवाले सुतून जैसे लम्बे कदके (७) कि नहीं पैदा किया गया ईस तरह कोई शहरोंमें (८) और धमूदके साथ,

الَّذِينَ جَاءُوا الصَّخْرَ بِالْوَادِ ۹ وَفِرْعَوْنَ ذِي الْأَوْتَادِ ۱۰ الَّذِينَ

जिन्होंने काटा यटानोंको वादीमें (९) और फिरऔनके साथ, यौमैभा करनेवाला (१०) जिन्होंने

طَغَوْا فِي الْبِلَادِ ۱۱ فَكَثُرُوا فِيهَا الْفِسَادَ ۱۲ فَصَبَّ عَلَيْهِمْ رَبُّكَ

सरकशीकी थी शहरोंमें (११) तो बढोत ज़्यादा फ़साद मयाया उनमें (१२) तो नाजिल किया उन पर तुम्हारे रबने

سَوْطَ عَذَابٍ ۱۳ إِنَّ رَبَّكَ لِبِالْمِرْصَادِ ۱۴ فَأَمَّا الْإِنْسَانُ إِذَا مَا

अजाबका कोडा (१३) बेशक तुम्हारा रब यकीनन उनकी निगरानी करता रहता है (१४) लेकिन ईन्सान, तो जब आजमाईशकी

ابْتَلَاهُ رَبُّهُ فَأَكْرَمَهُ وَنَعَّمَهُ ۱۵ فَيَقُولُ رَبِّي أَكْرَمَنِ ۱۶ وَأَمَّا إِذَا

उसकी उसके रबने, कि ईज्जत ही उसे और नेमतसे नवाजा उसे.. तो केहता है कि मेरे रबने मुझे बाईज्जत किया (१५) लेकिन जब

مَا ابْتَلَاهُ فَقَدَّرَ عَلَيْهِ رِشْقَهُ ۱۷ فَيَقُولُ رَبِّي أَهَانَنِ ۱۸ كَلَّا بَلْ

आजमाईशमें डावा, कि तंग कर ही उस पर उसकी रोज़ीको.. तो केहता है कि मेरे रबने मुझे जिल्दत ही (१६) डरगिज नहीं, बल्कि

فَكَذَّبُوهُ فَعَقَرُوا وَهَاءَ فَدَمْدَمَ عَلَيْهِمْ رَبُّهُمْ بِذُنُوبِهِمْ

जुटवाया था उन सबने उन्हें, युना-ये कोरें काट डालीं उसकी.. तो बरबादी डाल दी उन पर उनके रबने उनके गुनाहोंके सबभ,

فَسَوْمَهَا ۱۳ وَلَا يَخَافُ عُقْبَاهَا ۱۴

तो जमीन, बराबर कर दिया उसे (१४) और नहीं भौंक उसे उसके पीछा करनेका (१५)

سُورَةُ الْاٰیٰتِ ۙ ۱۳ وَ ۱۴ ۙ ۱۵

सूरअे वेल मक्किय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात २१ रुकूअ १

وَاللَّيْلِ إِذَا يَغْشَىٰ ۱ وَالنَّهَارِ إِذَا تَجَلَّىٰ ۲ وَمَا خَلَقَ الذَّكَرَ ۳

कसम है रातकी जब कि ढांपले (१) और दिनकी जब रौशन हो (२) और उसकी जिसने पैदा करमाया नर व

الْأُنثَىٰ ۴ إِنَّ سَعْيَكُمْ لَشَتَّىٰ ۵ فَأَمَّا مَنْ أَعْطَىٰ وَاتَّقَىٰ ۶ وَصَدَّقَ

मादाको (३) कि बिलाशुबह तुम लोगोंकी कोशिश मुप्तविक्र है (४) तो जिसने बप्शिशकी और अल्लाहसे डरता रहा (५) और तस्दीक कर दी

بِالْحُسْنَىٰ ۷ فَسَنِيْسِرُهُ لِّلْيَسْرِى ۸ وَأَمَّا مَنْ يَخْلُ وَاسْتَعْتَنَىٰ ۹

बडी अखी ता'लीमकी (६) तो जल्द हम सामान कर देंगे उसकी आसानीका (७) और रहे वोह जिन्हे क-जूसीकी, और बेपरवाही बरती (८) और

كَذَّبَ بِالْحُسْنَىٰ ۱۰ فَسَنِيْسِرُهُ لِّلْعَسْرِى ۱१ وَمَا يُعْنِي عَنْهُ مَالُهُ

जुटवाया निहायत अखी ता'लीमको (९) तो हम सामान कर देंगे उसकी दुश्वारीका (१०) और न काम आयेगा उसके उसका माल

إِذَا تَرَدَّىٰ ۱२ إِنَّ عَلَيْكَ لَلْهُدَىٰ ۱३ وَإِنَّ لَنَا لَلْآخِرَةَ وَالْأُولَىٰ ۱४

जब उलाकतमें पड युका (११) बेशक हम पर यकीनन है छिदायत करमाना (१२) और बेशक हमारी ही यकीनन है आपिरत और दुन्या (१३)

فَأَنْذَرْنَاكُمْ نَارًا تَلْقَىٰ ۱५ لَا يَصْلُهَا إِلَّا الَّذِينَ شَقَىٰ ۱६ الَّذِينَ كَذَّبُوا

तो मैं डरा युका तुम्हें उस आगसे जो भडक युकी (१४) न रहेगा उसमें मगर निहायत बढभप्त (१५) जिसने जुटवाया और

تَوَلَّىٰ ۱७ وَسَيَجْزِيهَا الَّذِينَ لَا يُؤْتُونَ مَالَهُ يَتَزَكَّىٰ ۱८ وَمَا

पीठ फेरी (१६) और जल्द ही दूर रभा जायेगा उससे सबसे बडा तकवावाला (१७) जो देता है अपना माल कि भुद पाकीज्ज हो जाये (१८) और

لِأَحَدٍ عِنْدَهُ مِنْ نِعْمَةٍ تُجْزَىٰ ۱९ إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَىٰ ۲०

नहीं है किसीका उसके पास कोरि अेहसान, कि बढवा दिया जाये (१९) मगर अपने बुलन्दो बावा रबकी मरजीकी खाहना (२०)

وَلَسَوْفَ يَرْضَىٰ ۲१

और यकीनन अनकरीब वोह भुश हो जायेगा (२१)

سُورَةُ الضُّحَىٰ ١١ ۝ اِنَّا نَحْنُ ۝ وَاللَّهِ الرَّحْمٰنِ ۝

سूरअे दूहा मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ११ रुकूअ १

وَالضُّحَىٰ ۝ وَاللَّيْلِ إِذَا سَجَىٰ ۝ مَا وَدَّعَكَ رَبُّكَ وَمَا قَلَىٰ ۝

कसम हेँ उस यमकीलेकी (१) और उस सियाहीवालीकी जब हांपले (२) कि न छोडा तुम्हेँ तुम्हारे रबने, और न नापसन्द करमाया (३) और

لَلْآخِرَةِ خَيْرٌ لَّكَ مِنَ الْأُولَىٰ ۝ وَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَىٰ ۝

यकीनन पिछली बेहतर हेँ तुम्हारे लिये पडलीसे (४) और यकीनन अनकरीब देगा तुम्हेँ तुम्हारा रब, कि तुम राजी हो जाओगे (५)

أَلَمْ يَجِدْكَ يَتِيمًا فَآوَىٰ ۝ وَوَجَدَكَ ضَالًّا فَهَدَىٰ ۝ وَوَجَدَكَ

क्या नहीं पाया तुम्हेँ दुरेँ यतीम, तो भुट्ट ठिकाना दिया (६) और पाया तुम्हेँ मतवाला, तो अपनी राह दे दी (७) और पाया तुम्हेँ

عَائِلًا فَاعْتَنَىٰ ۝ فَمَا الْيَتِيمَ فَلَا تَقْهَرْ ۝ وَأَمَّا السَّائِلَ فَلَا تَنْهَرْ ۝

अयालवाला, फिर गनी कर दिया (८) तो यतीम पर तो दबाव न डालो (९) और रहे भिकारी, तो उन्हेँ जिडकी नहीं (१०)

وَأَمَّا بِنِعْمَةِ رَبِّكَ فَحَدِّثْ ۝

और रही अपने रबकी ने'मत, तो उसका भुब यर्या करो (११)

سُورَةُ الْمُنَشَّرِ ۱٢ ۝ اِنَّا نَحْنُ ۝ وَاللَّهِ الرَّحْمٰنِ ۝

सूरअे अलमू नशर मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ८ रुकूअ १

أَلَمْ نُنشِرْ لَكَ صَدْرَكَ ۝ وَوَضَعْنَا عَنكَ وِزْرَكَ ۝ الَّذِي أَنقَضَ

क्या नहीं भोल दिया हमने तुम्हारे लिये तुम्हारा सीना (१) और उतार रभा तुमसे तुम्हारा बोज (२) जिसने तोड रभी थी तुम्हारी

ظَهْرَكَ ۝ وَرَفَعْنَا لَكَ ذِكْرَكَ ۝ فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا ۝ إِنَّ مَعَ

पुशतकी (३) और भुलन्द करमा दिया हमने तुम्हारे लिये तुम्हारे जिडकी (४) तो बेशक दुश्वारीके साथ आसानी हेँ (५) बेशक दुश्वारीके

الْعُسْرِ يُسْرًا ۝ فَإِذَا فَرَغْتَ فَانصَبْ ۝ وَإِلَىٰ رَبِّكَ فَارْغَبْ ۝

साथ आसानी हेँ (६) तो जब नमाजसे करारागत पा ली तुमने, तो दुआके लिये महनत करो (७) और अपने रब कीकी तरफ तवज्जोड रभो (८)

سُورَةُ التِّينِ ٢٨ ۝ اِنَّا نَحْنُ ۝ وَاللَّهِ الرَّحْمٰنِ ۝

सूरअे तीन मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ८ रुकूअ १

وَالتِّينِ ۝ وَالزَّيْتُونِ ۝ وَطُورِ سَيْنِينَ ۝ وَهَذَا الْبَلَدِ الْأَمِينِ ۝

कसम हेँ छन्दरकी और जैतूनकी (१) और मकामे सीनाके तूरकी (२) और छस अमानवाले शहरकी (३)

لَقَدْ خَلَقْنَا الْإِنْسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ ۚ ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَفِيلِينَ ﴿۹۶﴾

کی یقیناً بے شک پیدا فرمایا ہم نے انسان کو بہت خوب صورت سانچے میں (۸) फिर फिर दिया हमने उसे नीचे से ज़्यादा नीचे डाल में (۹)

إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ ﴿۹۷﴾

مگر جو ایمان لائے، اور نیکیاں کی، تو ان کے لیے بہت سے بہت سے (۹) تو اب کیا

يُكَذِّبُكَ بَعْدُ بِالذِّينِ ۚ أَلَيْسَ اللَّهُ بِأَحْكَمَ الْحَاكِمِينَ ﴿۹۸﴾

وہی دوبارہ ہے تو نے جوتوانے پر دین کو (۱۰) کیا نہیں ہے اگلا سب ڈاکٹروں سے بڑا ڈاکٹر؟ (۱۱)

سورة العلق ۱۹
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ
سورة العلق ۱۹

سورہ اے اعلیٰ کی

نام سے اگلا کے بڑا مہربان و مہربان

آیات ۱۷-۱۸

اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ ۚ خَلَقَ الْإِنْسَانَ مِنْ عَلَقٍ ﴿۱﴾

پڑھو اپنے رب کے نام سے، جس نے پیدا کیا (۱) انسان کو لوتھ سے (۲) پڑھو،

وَرَبُّكَ الْأَكْرَمُ ۚ الَّذِي عَلَّمَ بِالْقَلَمِ ۚ عَلَّمَ الْإِنْسَانَ مَا لَمْ يَعْلَمْ ﴿۲﴾

اور تمہارا بڑا کریم ہے (۳) جس نے تالیف کی کلام سے (۴) سیکھا اس نے انسان کو جو کچھ وہ نہیں جانتا تھا (۵)

كَلَّا إِنَّ الْإِنْسَانَ لِرَبِّهِ لَكَنَّاظٍ ﴿۳﴾ إِنَّ إِلَهًا لَّهُمْ

کھوں نہیں بے شک، انسان اپنے رب کے لیے (۶) اس پر کی سمجھ لیا اپنے کو کی سرمایہ دار ہو گیا ہے (۷) بے شک تمہارے رب کی

الرَّجْعِي ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ

کی تکرار واپس ہے (۸) اور بتانا تو، کی جو روکتا ہے (۹) بندہ کو، جب اس نے نماز ادا کی (۱۰) اور بتانا، کی اگر وہ

كَانَ عَلَى الْهُدَىٰ ۚ أَوْ أَمَرَ بِالْتَّقْوَىٰ ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ إِنَّ إِلَهًا لَّهُمْ ۚ

ہوتا ہدایت پر (۱۱) یا حکم دےتا پرہیزگاری کی (۱۲) اور بتانا، کی اگر جوتوا اور زنگار کی (۱۳)

أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ ۚ كَلَّا لَئِن لَّمْ يَنْتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ ﴿۴﴾

تو کیا نہیں جانتا اس نے، کی بے شک اگلا ہے (۱۴) کھوں نہیں، اگر وہ نہ رکے، یقیناً بھی بے شک پشیمانی کا بال پکڑ کر (۱۵)

نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ ﴿۵﴾ فَلْيَدْعُ عَادِيَةَ ﴿۶﴾ سَدَّ عُرْ الرَّبَّانِيَّةِ ﴿۷﴾

جڑی ہتھیار پشیمانی (۱۶) تو مہیا ہے ہڈی اپنے جی مہربان کی (۱۷) ہم بھی جلد تلخ کرتے ہیں اپنے پیاروں کو (۱۸)

كَلَّا لَا تَطِعَهُ وَاسْجُدْ وَاقْتَرِبْ ﴿۸﴾

کی ڈرگن ڈرگن، نہ کھا سونو ان کا، اور سجدہ کرو اور نکلے کی ہو (۱۹)

سُورَةُ الْقَدْرِ ۹۷ وَكَرَّتِهَا ۲۵
بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
اٰیٰتِهَا ۸ وَكُرَّتِهَا ۸

سूरअे कद्र मक्किय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ५ रुकूअ १

اِنَّا اَنْزَلْنٰهُ فِي لَيْلَةِ الْقَدْرِ ۝ وَمَا اَدْرَاكَ مَا لَيْلَةُ الْقَدْرِ ۝ لَيْلَةٌ

बेशक नाजिल इरमाया उमने ईस कुरआनको शबे कद्रमें (१) और क्या अटकल तुम्हें, कि क्या है शबे कद्र? (२) शबे

الْقَدْرِ هَٰ خَيْرٌ مِّنْ اَلْفِ شَهْرٍ ۝ تَنْزِيلُ الْمَلٰٓئِكَةِ وَالرُّوْحِ فِيْهَا

कद्र.. बेहततर है, उजार महीनेसे ..(३).. उतरा करते हैं इरिशते और रूहुल अमीन उसमें, अपने

بِاِذْنِ رَبِّهِمْ مِّنْ كُلِّ اَمْرٍ ۝ سَلٰمٌ هِيَ حَتّٰى مَطْلَعِ الْفَجْرِ ۝

रबके हुकमसे. हर कामके लिये (४) सलामती है.. यह सुबह निकलने तक (५)

سُورَةُ الْبَيِّنَةِ ۹۸ وَكَرَّتِهَا ۱۰
بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
اٰیٰتِهَا ۸ وَكُرَّتِهَا ۸

सूरअे बय्यिनह मदनिय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ८ रुकूअ १

لَمْ يَكُنْ الَّذِیْنَ كَفَرُوْا مِنْ اَهْلِ الْكِتٰبِ وَالْمُشْرِكِیْنَ مُنْفَكِّیْنَ

न थे अहले किताब काफिर लोग और भुतपरस्त बाज आनेवाले अपने दीनसे,

حَتّٰى تَاْتِيَهُمُ الْبَيِّنَةُ ۝ رَسُوْلٌ مِّنْ اللّٰهِ يَتْلُوْا صُحُفًا مُّطَهَّرَةً ۝

यहां तक कि आ जाये उनके पास रौशन दलील (१) अल्लाहका रसूल, तिलावत करे पाकीजा सहीई (२)

فِیْهَا كُتُبٌ قَبِيْمَةٌ ۝ وَمَا تَفَرَّقَ الَّذِیْنَ اٰتُوْا الْكِتٰبَ الْاٰمِنِیْنَ بَعْدَ

जिसमें लिपी हैं सीधी बातें (३) और न हूटे यह अहले किताब, मगर बा'द ईसके

مَا جَاءَتْهُمْ الْبَيِّنَةُ ۝ وَمَا اُمْرٌ وَّالَا لِیَعْبُدُوْا اللّٰهَ مُخْلِصِیْنَ لَهُ

आ गई उनके पास वोह रौशन दलील (४) और नहीं हुकम दिये गये मगर उसका, कि पूजे अल्लाहको मुप्पलसाना अकीदेके

الَّذِیْنَ هُمْ حُنَفَآءٌ وَيُقِیْمُوا الصَّلٰوةَ وَيُوْتُوْا الزَّكٰوةَ وَذٰلِكَ دِیْنُ

साथ.. यकसू छोकर, और पाबन्दी करें नमाजकी, और देते रहें जकातको, और यह है

الْقَبِيْمَةِ ۝ اِنَّ الَّذِیْنَ كَفَرُوْا مِنْ اَهْلِ الْكِتٰبِ وَالْمُشْرِكِیْنَ

सीधा दस्तूर (५) बेशक कुफ़र, अहले किताब, व भुतपरस्त लोग,

فِیْ نَارِجَهَمْ خٰلِدِیْنَ فِیْهَا ۝ اُولٰٓئِكَ هُمُ الشِّرْکِیَّةُ ۝ اِنَّ الَّذِیْنَ

जहन्नमकी आगमें हैं, उमेशा रहनेवाले उसमें. वोही बहततर मप्पूक हैं (६) बेशक जो ईमान लाये

سورة البينة

سورة البينة
۹۸

امْتُوا وَعَمِلُوا الصَّالِحَاتِ ۗ أُولَٰئِكَ هُمْ خَيْرُ الْبَرِيَّةِ ۗ جَزَاءُ لَهُمْ عِنْدَ

और नेकियां कीं. वोही बेहतर मखूक हैं (७) उनका धवाब उनके

لِرَبِّهِمْ جَنَّاتٌ عِدْنٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۗ

रबके पास, बसे रहनेवाले बाग हैं, कि बहती हैं उनके नीचे नहरें, हमेशा हमेशा रहनेवाले उसमें.

رَضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ ۗ ذَلِكَ لِمَنْ خَشِيَ رَبَّهُ ۗ

राजी हुआ अल्लाह उनसे, और वोह राजी उससे. यह उसके लिये जो डरा अपने रबको (८)

سُورَةُ الزَّلْزَلَةِ ۙ ۱۱ آيَاتٍ ۙ مَكِّيَّةٌ ۙ نَزَّلْنَاهَا فِي رَجَبٍ ۙ وَمِنْ آيَاتِ الْقُرْآنِ ۙ

सूरअे जलजल मदनिया

नामसे अल्लाहके बडा महरभान बपशनेवाला

आयात ८ रुकूअ १

إِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا ۗ وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا ۗ وَ

जब जलजला डाल दिया गया जमीनमें, सप्त जलजला (१) और निकाल दिया जमीनने अपने गिरां भजानोंको (२) और

قَالَ الْإِنْسَانُ مَا لَهَا ۗ يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا ۗ بِأَنَّ رَبَّكَ

केहने लगा धन्सान, कि "क्या हुआ ऐसे" (३) उस दिन बता देगी वोह अपनी बहरें (४) क्यूंकि तुम्हारे रबने

أَوْحَىٰ لَهَا ۗ يَوْمَئِذٍ يُصْدِرُ النَّاسَ أَشْتَاتًا لَّيْرًا وَأَعْمَالَهُم ۗ

हुकम भेजा उसे (५) उस दिन वापस होंगे लोग अलग अलग तरडसे.. ताकि दिभा दिये जाअें अपने अपने कियेको (६)

فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ ۗ وَمَنْ يَعْمَلْ مِثْقَالَ

तो जो करे जरा भर भलाई, तो देभेगा उसे (७) और जो करे जरा भर

ذَرَّةٍ شَرًّا يَرَهُ ۗ

भुराई, तो देभेगा उसको (८)

سُورَةُ الْعَدِيَّاتِ ۙ ۱۰ آيَاتٍ ۙ مَكِّيَّةٌ ۙ نَزَّلْنَاهَا فِي رَجَبٍ ۙ وَمِنْ آيَاتِ الْقُرْآنِ ۙ

सूरअे आदियात मकिकिया

नामसे अल्लाहके बडा महरभान बपशनेवाला

आयात ११ रुकूअ १

وَالْعَدِيَّاتِ ضَبْحًا ۗ فَالْمُورِيَّتِ قَدْحًا ۗ فَالْمَغِيرَاتِ صُبْحًا ۗ

कसम हे दौडनेवालोंकी हांपते (१) फिर पथरसे आग निकालनेवाले टाप मार कर (२) फिर ताराज करनेवाले सुब्हको (३)

فَأَثَرُنَّ بِهِ نَقْعًا ۗ فَوَسْطَنَ بِهِ جَمْعًا ۗ إِنَّ الْإِنْسَانَ لِرَبِّهِ

फिर उडायी वहां गुबारको (४) फिर घुस पडे वस्त लशकरमें (५) कि भिलाशुबह धन्सान अपने रबकी

لَكُنُودًا ۙ وَآتَهُ عَلَىٰ ذٰلِكَ لَشْرَهٗيۡنًا ۙ وَآتَهُ لِحُبِّ الْخَيْرِ لَشَدِيۡدًا ۙ

नाशुका है (६) और भेशक वोड उस पर यकीनन भुद ही गवाड है (७) और भेशक वोड मालकी मडब्बतमें उभड है (८)

اَفَلَا يَعْلَمُ اِذَا بُعِثَ رَمٰلِیۡنِ الْقُبُوْرِ ۙ وَحُصِّلَ مَا فِی الصُّدُوْرِ ۙ

तो क्या नहीं जानता कि जब उदाये जायेंगे जो कब्रोंमें हैं (९) और आदिर कर दी जायेगी सीनोकी चीज (१०)

اِنَّ رَبَّهُمۡ بِهِمۡ یَوْمَئِذٍ لَّخَبِيۡرٌ ۙ

तो भेशक उनका रभ उनहें उस दिन यकीनन बता देनेवाला है (११)

سُوْرَةُ الْقَارِعَةِ ۙ ۱۱ ۙ مَكِّيَّةٌ ۙ ۳۰ ۙ

सूरअे कारिआ मकिकय्या

नामसे अल्लाहके बडा मडरभान बप्शनेवाला

आयात ११ रुकूअ १

الْقَارِعَةُ ۙ مَا الْقَارِعَةُ ۙ وَمَا اَدْرٰکُ مَا الْقَارِعَةُ ۙ یَوْمَیۡکُوۡنُ

दडला देनेवाली (१) क्या है दडला देनेवाली ? (२) और क्या अटकल तुम्हें, कि क्या है दडला देनेवाली ? (३) जिस दिन होंगे

النَّاسُ کَالْفَرَاشِ الْمَبْتُوثِ ۙ وَتَكُوۡنُ الْجِبَالُ کَالْعِهْنِ

लोग, जैसे परेशान पतंगे (४) और होंगे पडास, जैसे धुनी छूँ

السَّفُوۡشِ ۙ فَاَمَّا مَنۡ ثَقُلَتْ مَوٰزِیۡنُهُ ۙ فَهٗوَ فِیۡ عِشْرَةِ اَضْبَعٍ ۙ

गिन (५) तो अब जिसकी भारी छूँ तोवें (६) तो वोड अपने पसन्दके ऐशमें है (७)

وَاَمَّا مَنۡ خَفَّتۡ مَوٰزِیۡنُهُ ۙ فَاَمَّهُ هٰوِیُّهُ ۙ وَمَا اَدْرٰکُ

और रहे वोड, जिनकी डल्की छूँ तोवें (८) तो उसकी गोट डालिया है (९) और क्या अटकल तुम्हें,

مَا هِیۡهٗ ۙ نَارٌ حَامِیۡهٗ ۙ

कि वोड क्या है ? (१०) आग है, निहायत तेज गर्म (११)

سُوْرَةُ التَّكٰثُرِ ۙ ۱۲ ۙ مَكِّيَّةٌ ۙ ۱۴ ۙ

सूरअे तकाथुर मकिकय्या

नामसे अल्लाहके बडा मडरभान बप्शनेवाला

आयात ८ रुकूअ १

اَلْهٰکُمُ التَّکٰثُرُ ۙ حَتّٰی زُرْتُمُ الْمَقَابِرَ ۙ کَلَّا سَوْفَ تَعْلَمُوۡنَ ۙ ثُمَّ

गाकिल कर दिया तुमको माल बढानेके डिर्स व फ़रने (१) यहाँ तक कि तुमने अपनी अपनी कब्र देखी (२) शक डरगिज नहीं, जल्द ही जान लोगे (३) फिर

کَلَّا سَوْفَ تَعْلَمُوۡنَ ۙ کَلَّا لَوْ تَعْلَمُوۡنَ عِلْمَ الْیَقِیۡنِ ۙ لَتَرُوۡنَ الْجَحِيۡمَ ۙ

नहीं क्या, जल्द ही जान लोगे (४) नहीं क्या, काश जानते तुम लोग, यकीनका जानना (५) यकीनन तुम लोग देखोगे जडन्नमको (६)

۷۲

ثُمَّ لَتَرَوْهَا عَيْنَ الْيَقِينِ ۝ ثُمَّ لَسْتَلْنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ ۝

ફિર યકીનન તુમ લોગ દેખોગે ઉસે, યકીનકા દેખના (૭) ફિર યકીનન પૂછે જાઓગે ઉસ દિન ને'મતોંકે બારેમ્ (૮)

سُورَةُ الْعَصْرِ ۱۰۳ مَكِّيَّةٌ ۳
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ
الْباقية ۳
والمعنى ۱

સૂરએ અસ્ર મકકિયા

નામસે અલ્લાહકે બડા મહરબાન બખ્શનેવાલા

આયાત ૩ રુકૂઅ ૧

وَالْعَصْرِ ۝ إِنَّ الْإِنْسَانَ لِرَبِّهِ لَكْفٍ حَسِيرٌ ۝ إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا

કસમ હે ઉસ અસ્ર વ ઝમાનેકી (૨) બેશક ઈન્સાન યકીનન ઘાટેમ્ હે (૨) મગર જો ઈમાન લાએ, ઓર નેકિયાં

الصَّالِحَاتِ وَتَوَّصَّوْا بِالْحَقِّ ۝ وَتَوَّصَّوْا بِالصَّبْرِ ۝

કી, ઓર બાહમ વસિયતકી હકકી.. ઓર બાહમ વસિયતકી સબ્રકી (૩)

۷૪

سُورَةُ الْهُمَزَةِ ۱۰۳ مَكِّيَّةٌ ۳
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ
الْباقية ۳
والمعنى ۱

સૂરએ હમ્ઝા મકકિયા

નામસે અલ્લાહકે બડા મહરબાન બખ્શનેવાલા

આયાત ૮ રુકૂઅ ૧

وَيْلٌ لِّكُلِّ هُمَزَةٍ لُّمَزَةٍ ۝ الَّذِي جَمَعَ مَالًا وَعَدَّدَهُ ۝ يَحْسَبُ

હલાકી હે હર ગીબત કરનેવાલે, તા'ના દેનેવાલેકી (૧) જિસને જમા કિયા માલ, ઓર ગિનતા રહા ઉસે (૨) સમજતા હે કિ

أَنَّ مَالَهُ أَخْلَدَهُ ۝ كَلَّا لِيُنْبِتَنَّ فِي الْخَطْمَةِ ۝ وَمَا أَدْرَاكَ

ઉસકા માલ હમેશા રખ લેગા ઉસે (૩) હરગિઝ નહીં, યકીનન વોહ ઝોંકા જાએગા હુતમહમ્ (૪) ઓર કયા અટકલ તુમ્હે, કિ કયા

مَا الْخَطْمَةُ ۝ تَارَ اللَّهُ التُّوقَدَةَ ۝ الَّتِي تَطَّلِعُ عَلَى الْآفِيدَةِ ۝

હે હુતમહ ? (૫) અલ્લાહકી ભડકાઈ આગ હે (૬) જો ચઢ જાએગી દિલોં પર (૭)

إِنَّهَا عَلَيْهِمْ مُّوَصَّدَةٌ ۝ فِي عَمِيٍّ مُّسَدَّدَةٍ ۝

બિલાશુબહ વોહ ઉન પર બન્દ કર દી ગઈ હે (૮) લમ્બે લમ્બે ખમ્બોમ્ (૯)

۷૬

سُورَةُ الْقَيْلِ ۱۰۵ مَكِّيَّةٌ ۱۹
بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ
الْباقية ۳
والمعنى ۱

સૂરએ ફીલ મકકિયા

નામસે અલ્લાહકે બડા મહરબાન બખ્શનેવાલા

આયાત ૫ રુકૂઅ ૧

أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِأَصْحَابِ الْفِيلِ ۝ أَلَمْ يَجْعَلْ

કયા તુમને નહીં દેખા, કિ કેસા કિયા તુમ્હારે રબને હાથીવાલોંકે સાથ (૧) કયા નહીં કર દિયા ઉનકે

كَيْدَهُمْ فِي تَضَلُّيْلٍ ۝ وَآرْسَلَ عَلَيْهِمْ طَيْرًا أَبَابِيلَ ۝

દાંવકી બેઅપર (૨) ઓર છોડ દિયા ઉન પર પરિન્દોંકી ટુકડિયાં (૩)

تَرْمِيهِمْ بِحِجَارَةٍ مِّن سِجِّيلٍ ۖ فَجَعَلَهُمْ كَعَصْفٍ مَّا كُولٍ ۝۷

جो केंकती थीं उन पर कंकरकी कंकरियां (४) तो कर दिया उन्हें, जैसे भाया हुआ भूसा (५)

سُورَةُ قُرَيْشٍ ۙ مَكِّيَّةٌ ۙ اَتَتْهَا ۳ وَوَعْدُهَا ۱۰۸

सूरअे कुरैश मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ४ रुकूअ १

لَا يَلْفُ قُرَيْشٍ ۙ الْفِهْمُ رِحْلَةَ الْشِتَاءِ وَالصِّيفِ ۙ فَلْيَعْبُدُوا

कुरैशके हिलके जुकावके लिये (१) उनमें प्वालिश हो जानेके लिये जाउ और गरमीके सकरका (२) उन्हें यादिये कि

رَبِّ هَذَا الْبَيْتِ ۙ الَّذِي أَطْعَمَهُم مِّن جُوعٍ ۙ وَآمَنَهُم مِّن خَوْفٍ ۙ

पूजें इस बैसे का/भाके रबको (३) जिसने भाना दिया उन्हें भूकमें.. और अमन दिया उन्हें भौकसे (४)

سُورَةُ الْمَاعُونِ ۙ مَكِّيَّةٌ ۙ اَتَتْهَا ۳ وَوَعْدُهَا ۱۰۷

सूरअे माउिन मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ७ रुकूअ १

أَرَأَيْتَ الَّذِي يُكَذِّبُ بِالْإِيمَانِ ۙ فَذَلِكَ الَّذِي يَدْعُ الْيَتِيمَ ۙ

उरा अताओ तो, कि जो जुटलाता है दीनको (१) फिर वोह ऐसा है, कि धक्के दे यतीमको (२)

وَلَا يُحِضُّ عَلَى طَعَامِ الْيَسْكِينِ ۙ فَوَيْلٌ لِلْمُصَلِّينَ ۙ الَّذِينَ

और न उभारे मिरकीनके भाना भिलाने पर (३) तो उलाकी है उन नमाजियोंकी (४) जो

هُمْ عَن صَلَاتِهِمْ سَاهُونَ ۙ الَّذِينَ هُمْ يُرَاءُونَ ۙ وَ

अपनी नमाजोंको भूल जानेवाले हैं (५) जो दिभावा करते रहते हैं (६) और

يَسْتَعُونَ الْمَاعُونَ ۙ

मांगने पर नहीं देते, भरतनेकी थीज (७)

سُورَةُ الْكُوثَرِ ۙ مَكِّيَّةٌ ۙ اَتَتْهَا ۳ وَوَعْدُهَا ۱۰۸

सूरअे कौथर मकिकय्या

नामसे अल्लाहके बडा महरबान बप्शनेवाला

आयात ३ रुकूअ १

إِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ ۙ فَصَلِّ لِرَبِّكَ وَانْحَرْ ۙ إِنَّ شَانِئَكَ

बेशक दे चुका मैं तुमको कौथर (१) तो नमाज पढो अपने रबकी, और कुरबानी करो (२) बेशक तुम्हारा गुस्ताभ ही

هُوَ الْآبِتْرُ ۙ

अभतर है (३)

سُورَةُ الْكُفْرَانِ ۱۹ مُحَمَّدٌ ۱۱
 بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
 اِنَّا نَعْبُدُكَ ۴

سूरअे काफ़ि़रुन मक़ि़क़य्या नामसे अल्लाहके बडा महरबान बप्शनेवाला आयात ६ रुकूअ १

قُلْ يَا أَيُّهَا الْكٰفِرُونَ ۱ لَا اَعْبُدُ مَا تَعْبُدُونَ ۲ وَلَا اَنْتُمْ

केड दो, कि “अे काफ़ि़रो ! (१) न पूछूं में जिसको तुम पूजो (२) और न तुम

عِبُدُونَ مَا اَعْبُدُ ۳ وَلَا اَنَا عَابِدٌ مَّا عَبَدْتُمْ ۴ وَلَا اَنْتُمْ

पूजनेवाले उसके, जिसको में पूछूं (३) और न में पूजनेवाला उसका, जिसको तुमने पूजा (४) और न तुम

عِبُدُونَ مَا اَعْبُدُ ۵ لَكُمْ دِيْنَكُمْ وِلٰى دِيْنِ ۶

पूजनेवाले उसके, जिसको में पूछूं (५) तुम्हारे लिये तुम्हारा अपना बनाया दरतूर है, और मेरे लिये ठलाडी दरतूर” (६)

۱-۷۲

سُورَةُ النَّوْرِ ۱۱ مُحَمَّدٌ ۱۱
 بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
 اِنَّا نَعْبُدُكَ ۴

सूरअे नसर मदनिय्या नामसे अल्लाहके बडा महरबान बप्शनेवाला आयात ३ रुकूअ १

اِذَا جَاءَ نَصْرُ اللّٰهِ وَالْفَتْحُ ۱ وَرَأَيْتَ النَّاسَ يَدْخُلُونَ

जब आ गछ अल्लाहकी मदद, और इत्त (१) और देभा तुमने लोगोको, कि दाबिल हो रहे हें अल्लाहके

فِي دِيْنِ اللّٰهِ اَفْوَاجًا ۲ فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْهُ ۳

दीनमें झीज झीज (२) तो पाकी भोलो अपने रबकी डम्डके साथ, और बप्शिश याहो उसकी..

اِنَّهٗ كَانَ تَوَّابًا ۴

भेशक, वोड तौबाका भडोत कभूल इरमानेवाला है (३)

سُورَةُ الْاَنْعَامِ ۱۱

۱-۷۲

سُورَةُ الْاَنْعَامِ ۱۱ مُحَمَّدٌ ۱۱
 بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ
 اِنَّا نَعْبُدُكَ ۴

सूरअे लडब मक़ि़क़य्या नामसे अल्लाहके बडा महरबान बप्शनेवाला आयात ५ रुकूअ १

تَبَّتْ يَدَا اٰبِيْ لَهَبٍ وَتَبَّ ۱ مَا اَعْنٰى عَنَّا قَالٌ وَمَا كَسَبَ ۲

बरभाद हो अभू लडबके दोनो डाय, और वोड बरभाद हो युका (१) न काम आया उसके उसका माल, और जो कुछ कमाया (२)

سَيَصْلٰى نَارًا ذَاتَ لَهَبٍ ۳ وَامْرَاْتُهُ حَمَّالَةَ الْحَطَبِ ۴

जद डी जाअेगा शो'लेवाली आगमें (३) और उसकी औरत. लकडियोका भोज उठाअे (४)

فِيْ جَهَنَّمَ هَا جَبَلٌ مِّنْ مَّسَدٍ ۵

उसकी गरदनमें रस्सी है, भजूरके षालकी (५)

۱-۷۲

سُورَةُ الْاِيْمَانِ
الْاِيْمَانِ
۱۱۳

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

سُورَةُ الْاِيْمَانِ
۱۱۳ مَكِّيَّةٌ
۲۲

سूरअे ईभ्लास मडिकय्या

नामसे अल्लाहके बडा महरभान बभशनेवाला

आयात ४ रुकूअ १

قُلْ هُوَ اللّٰهُ اَحَدٌ ۝۱ اللّٰهُ الصَّمَدُ ۝۲ لَمْ يَلِدْهُ وَلَمْ يُولَدْ ۝۳ وَ

तुम केहते रहो, कि “वोही अल्लाह ही यक्ता है (१) अल्लाह ही बेनियाज है (२) न बर्या जना.. और न पुट जना गया (३) और

لَمْ يَكُنْ لَهُ كُفُوًا اَحَدٌ ۝۴

न उसका कोई कुई है” (४)

سُورَةُ الْاِيْمَانِ
الْاِيْمَانِ
۱۱३

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

سُورَةُ الْاِيْمَانِ
۱۱३ مَكِّيَّةٌ
२०

सूरअे इलक मदनिय्या

नामसे अल्लाहके बडा महरभान बभशनेवाला

आयात ५ रुकूअ १

قُلْ اَعُوذُ بِرَبِّ الْفَلَقِ ۝۱ مِنْ شَرِّ مَا خَلَقَ ۝۲ وَمِنْ شَرِّ

हुआ करो, कि “पनाह लेता हूं सुभके परवरदिगारकी (१) उसकी मभूकके शरसे (२) और अंधेरा करने

غَاسِقٍ اِذَا وَقَبَ ۝۳ وَمِنْ شَرِّ النَّفّٰثٰتِ فِي الْعُقَدِ ۝۴ وَمِنْ

वालेके शरसे, जब छुप गया (३) और गिरछोंमें इंक मारनेवाकियोंके शरसे (४) और

شَرِّ حَاسِدٍ اِذَا حَسَدَ ۝

उसह करनेवालेके शरसे, जब उसने उसह किया” (५)

سُورَةُ الْاِيْمَانِ
الْاِيْمَانِ
۱۱३

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ

سُورَةُ الْاِيْمَانِ
۱۱३ مَكِّيَّةٌ
२१

सूरअे नास मदनिय्या

नामसे अल्लाहके बडा महरभान बभशनेवाला

आयात ६ रुकूअ १

قُلْ اَعُوذُ بِرَبِّ النَّاسِ ۝۱ مَلِكِ النَّاسِ ۝۲ إِلٰهِ النَّاسِ ۝۳

हुआ करो, कि “पनाह ली मेंने सब लोगोंके रब (१) सबके बादशाह (२) हर अेकके मा'बूहकी (३)

مِنْ شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ ۝۴ الَّذِي يُّوسِّسُ فِي

वस्वसा डालनेवाले.. ह्बुक जानेवालेके शरसे (४) जो वस्वसा डालता है

صُدُوْرِ النَّاسِ ۝۵ مِنَ الْجِنَّةِ وَالنَّاسِ ۝

लोगोंके सीनोंमें (५) जिन व ई-सानसे” (६)

دُعَاءُ خِتْمِ الْقُرْآنِ

اللَّهُمَّ اِنْسُ وَحَشِيَّتِي فِي قَبْرِى . اللَّهُمَّ ارحمى يا لقُرْآنَ الْعَظِيمِ وَاجعلهُ لى اَمَامًا
وَنُورًا وَهُدًى وَرَحْمَةً . اللَّهُمَّ ذكّرني مِنْهُ مَا نَسِيتُ وَعَلِمَنِي مِنْهُ مَا جَهِلْتُ
وَارزُقني تِلْوَتهُ اَنَاءَ اللَّيْلِ وَاَنَاءَ النَّهَارِ وَاجعلهُ لى حِجَّةٍ لى رِبِّ الْعَالَمِينَ

دُعَاءُ خِتْمِ الْقُرْآنِ

صَدَقَ اللهُ الْعَلِيُّ الْعَظِيمُ ○ وَصَدَقَ رَسُولُهُ النَّبِيُّ الْكَرِيمُ ○ وَعَنْ عَلِيٍّ ذَلِكَ مِنَ الشَّاهِدِينَ ○
رَبَّنَا لَقَبْتُكَ مِنَّا أَنْتَ السَّمِيعُ الْعَلِيمُ ○ اللَّهُمَّ ارزُقْنَا بِكُلِّ حَرْفٍ مِنَ الْقُرْآنِ حِلَاوَةً وَ
بِكُلِّ جُزْءٍ مِنَ الْقُرْآنِ جِزَاءً اللَّهُمَّ ارزُقْنَا بِأَلْفِ أَلْفَةٍ وَبِأَلْفِ بَرْكَةٍ وَبِأَلْفِ تَوْبَةٍ وَبِأَلْفِ
تَوَابٍ وَبِأَلْفِ جَمَلٍ وَبِأَلْفِ حِكْمَةٍ وَبِأَلْفِ خَيْرٍ وَبِأَلْفِ دَلِيلٍ وَبِأَلْفِ ذِكَاةٍ وَبِأَلْفِ
رَحْمَةٍ وَبِأَلْفِ زَكَاةٍ وَبِأَلْفِ سَعَادَةٍ وَبِأَلْفِ شِفَاءٍ وَبِأَلْفِ صِدْقٍ وَبِأَلْفِ صِدْقٍ وَبِأَلْفِ ضِيَاءٍ وَ
بِأَلْفِ طَرَاوَةٍ وَبِأَلْفِ ظَفَرٍ وَبِأَلْفِ عِلْمٍ وَبِأَلْفِ غَنَى وَبِأَلْفِ فَلَاحٍ وَبِأَلْفِ قُرْبَةٍ وَ
بِأَلْفِ كَرَامَةٍ وَبِأَلْفِ لُطْفٍ وَبِأَلْفِ مَوْعِظَةٍ وَبِأَلْفِ نُورٍ وَبِأَلْفِ وَوَصْلَةٍ وَبِأَلْفِ هِدَايَةٍ
وَبِأَلْفِ نَهْيٍ اللَّهُمَّ افْعَلْنَا بِالْقُرْآنِ الْعَظِيمِ ○ وَارْفَعْنَا بِأَلْفِ الْذِكْرِ الْحَكِيمِ ○ وَقَبَلْنَا مِنَّا
قِرَاءَتَنَا وَتَجَاوَزَعْنَا مَا كَانَ فِي تِلْكَ وَرَةِ الْقُرْآنِ مِنْ خَطِّ أَوْ نَسِيَانٍ أَوْ تَحْرِيفِ كَلِمَةٍ عَنْ
مَوَاضِعِهَا أَوْ لَقْدِيمٍ أَوْ نَاقِصٍ أَوْ زِيَادَةٍ أَوْ نَقْصَانٍ أَوْ تَأْوِيلٍ عَلَى غَيْرِ مَا أَنْزَلْتَهُ عَلَيْهِ
أَوْ رَيْبٍ أَوْ شَكٍّ أَوْ سَهْوٍ أَوْ سُوءِ الْحَاثِ أَوْ تَعْجِيلٍ عِنْدَ تِلْكَ وَرَةِ الْقُرْآنِ أَوْ كَسَلٍ أَوْ سُرْعَةٍ أَوْ
زَيْغٍ لِسَانٍ أَوْ وَقْفٍ بَعِيرٍ وَقُوفٍ أَوْ إِدْعَاءٍ بَعِيرٍ مُدْعِمٍ أَوْ إِظْهَارٍ بَعِيرٍ بَيِّنٍ أَوْ مِدِّ أَوْ
تَشْدِيدٍ أَوْ هَمْزَةٍ أَوْ جَزْمٍ أَوْ إِعْرَابٍ بَعِيرٍ مَا كَتَبَهُ أَوْ قَلَّةٍ رَعْبَةٍ وَرَهْبَةٍ عِنْدَ آيَاتِ
الرَّحْمَةِ وَآيَاتِ الْعَذَابِ فَاعْضُرْنَا رَبَّنَا وَكُتِبْنَا مَعَ الشَّاهِدِينَ ○ اللَّهُمَّ نُورِ قُلُوبَنَا بِالْقُرْآنِ وَ
زَيِّنْ إِخْلَاقَنَا بِالْقُرْآنِ وَنَجِّنَا مِنَ النَّارِ بِالْقُرْآنِ وَادْخُلْنَا فِي الْجَنَّةِ بِالْقُرْآنِ اللَّهُمَّ اجْعَلِ
الْقُرْآنَ لَنَا فِي الدُّنْيَا قَرِينًا وَفِي الْقَبْرِ مُؤْنِسًا وَعَلَى الصِّرَاطِ نُورًا وَفِي الْجَنَّةِ رَفِيقًا وَمِنَ النَّارِ
سِتْرًا وَجِبَابًا وَإِلَى الْخَيْرَاتِ كُلِّهَا دَلِيلًا فَكُتِبْنَا عَلَى التَّمَامِ وَارزُقْنَا آدَاءً بِالْقَلْبِ وَاللِّسَانِ
وَحُبِّ الْخَيْرِ وَالسَّعَادَةِ وَالبَّشَارَةِ مِنَ الْإِيمَانِ ○ وَصَلَّى اللهُ تَعَالَى عَلَى خَيْرِ خَلْقِهِ ○
مَظْهَرِ لُطْفِهِ وَنُورِ عَرْشِهِ سَيِّدِنَا مُحَمَّدٍ وَآلِهِ وَاصْحَابِهِ أَجْمَعِينَ وَسَلِّمْ تَسْلِيمًا كَثِيرًا كَثِيرًا ○

રમૂઝે અવકાફે કુરઆને મજીદ

હર એક ઝબાનકે અહલે ઝબાન જબ ગુફ્તગૂ કરતે હેં, તો કહીં ઠહર જાતે હેં, કહીં નહીં ઠહરતે, કહીં કમ ઠહરતે હેં, કહીં ઝિયાદા. ઓર ઇસ ઠહરને ઓર ન ઠહરનેકો બાતકે સહીહ બયાન કરને ઓર ઉસકા સહીહ મતલબ સમઝનેમેં બહુત દખલ હે. કુરઆને મજીદકી ઇબારત ભી ગુફ્તગૂકે અંદાઝમેં વાકેઅ હૂઈ હે. ઇસી લિયે અહલે ઇલ્મને ઇસકે ઠહરને ન ઠહરનેકી અલામતેં મુકરર કર દી હેં, જિનકો રમૂઝે અવકાફે કુરઆને મજીદ કહતે હેં. ઝરૂરી હે કિ કુરઆને મજીદકી તિલાવત કરનેવાલે ઇન રમૂઝકો મલહૂઝ રખેં. ઓર વોહ યેહ હે,

○ :- જહાં બાત પૂરી હો જાતી હે, વહાં છોટાસા દાયદા લિખ દેતે હેં. યેહ હકીકતમેં ગોલ ۞ હે જો બસૂરતે ۞ લિખ્ખી જાતી હે. ઓર યેહ વકફે તામકી અલામત હે, યઅની ઇસ પર ઠહરના ચાહિયે. અબ ۞ તો નહીં લિખ્ખી જાતી, છોટાસા હલ્કા ડાલ દિયા જાતા હે. ઇસકો આયત કહતે હે.

☞ :- યેહ અલામત વકફે લાઝિમકી હે. ઇસ પર ઠહરના ચાહિયે. અગર ન ઠહરા જાએ તો એહતેમાલ હે કિ મતલબ કુછકા કુછ હો જાએ. ઇસકી મિષાલ ઉર્દૂમેં યૂં સમઝની ચાહિયે કિ મષલન કિસીકો યેહ કહના હો કિ ઉઠો, મત બેઠો, જિસમેં ઉઠનેકા અમ્ર ઓર બેઠનેકી નહી હે. તો ઉઠો પર ઠહરના લાઝિમ હે. અગર ઠહરા ન જાએ તો ઉઠો મત બેઠો હો જાએગા, જિસમેં ઉઠનેકી નહી ઓર બેઠનેકે અમ્રકા એહતેમાલ હે. ઓર યેહ કાઈલકે મતલબકે ખિલાફ હો જાએગા.

☞ :- વકફે મુતલકકી અલામત હે, ઇસ પર ઠહરના ચાહિયે. મગર યેહ અલામત વહાં હોતી હે જહાં મતલબ તમામ નહીં હોતા ઓર બાત કહનેવાલા અભી કુછ ઓર કહના ચાહતા હે.

☞ :- વકફે જાઈઝકી અલામત હે, યહાં ઠહરના બેહતર ઓર ન ઠહરના જાઈઝ હે.

ز :- અલામતે વક્ફે મુજવ્વઝકી હૈ. યહાં ન ઠહરના બેહતર હૈ.

ص :- અલામતે વક્ફે મુરખ્ખસકી હૈ. યહાં મિલા કર પળહના યાહિયે. લેકિન અગર કોઈ થક કર ઠહર જાએ તો રુખ્સત હૈ. મઅલૂમ રહે કિ **ص** પર મિલા કર પળહના **ز** કી નિસ્ખત ઝિયાદા તરજીહ રખતા હૈ.

صلى :- અલ-વસ્લુ-ઉલાકા ઇખ્તેસાર હૈ, યહાં મિલા કર પળહના બેહતર હૈ.

ق :- કીલ અલૈહિલ-વક્ફુકા ખુલાસા હૈ, યહાં ઠહરના નહીં યાહિયે.

صل :- કદ યૂસલકી અલામત હૈ. યઅની યહાં કભી ઠહરા ભી જાતા હૈ કભી નહીં. લેકિન ઠહરના બેહતર હૈ.

قف :- યેહ લફ્ઝે કિફ હૈ, જિસકે મઅના હૈ ઠહર જાઓ. ઓર યેહ અલામત વહાં ઇસ્તેઅમાલ કી જાતી હૈ જહાં ઠહરનેવાલેકે મિલાકર પળહનેકા એહતેમાલ હો.

س یا **سکته** :- સક્તાકી અલામત હૈ. યહાં કિસી કદ્ર ઠહર જાના યાહિયે મગર સાંસ ન ટૂટને પાએ.

وقفه :- લખ્બે સક્તાકી અલામત હૈ. યહાં સક્તાકી નિસ્ખત ઝિયાદા ઠહરના યાહિયે લેકીન સાંસ ન તોળે, સક્તા ઓર વક્ફામં યેહ ફર્ક હૈ કિ સક્તામં કમ ઠહરના હોતા હૈ, વક્ફામં ઝિયાદા.

لا :- **لا** કે મઅના નહીં કે હૈ. યેહ અલામત કહીં આયતકે ઊપર ઇસ્તેઅમાલકી જાતી હૈ ઓર કહીં ઇબારતકે અંદર હો તો હરગિઝ નહીં ઠહરના યાહિયે. આયતકે ઊપર હો તો ઇખ્તિલાફ હૈ. બઅઝકે નઝદીક ઠહર જાના યાહિયે, બઅઝકે નઝદીક ન ઠહરના યાહિયે લેકીન ઠહરા જાએ યા ન ઠહરા જાએ. ઇસસે મતલબમં ખલલ વાકેઅ નહીં હોતા. વક્ફ ઇસી જગહ નહીં યાહિયે જહાં ઇબારતકે અંદર લિખા હો.

لا :- કઝાલિકકી અલામત હૈ, યઅની જો રમ્ઝ પહલે હૈ વોહી યહાં સમઝી જાએ.

إِذَا لَمْ يَرَ عَالِيَهُ مِنَ اللَّهِ فَاسْتَعِذْ بِاللَّهِ

મઆરિકુલ કુરઆન

કુરઆન મજુદકી સૂરતોંકી ફેહરિસ્ત

શુમાર સૂરત	નામ સૂરત	નંબર સફહા	શુમાર પારા	શુમાર સૂરત	નામ સૂરત	નંબર સફહા	શુમાર પારા
૧	અલ-ફાતેહા	૨	૧	૩૧	લુકમાન	૪૯૪	૨૧
૨	અલ-બ-ક-ર-હ	૩	૧-૨-૩	૩૨	અસ-સજદહ	૪૯૯	૨૧
૩	આલે ઈમરાન	૬૦	૩-૪	૩૩	અલ-અહઝાબ	૫૦૨	૨૧-૨૨
૪	અન-નિસાઅ	૯૩	૪-૫-૬	૩૪	સબા	૫૧૪	૨૨
૫	અલ-માઈદહ	૧૨૮	૬-૭	૩૫	ફાતિર	૫૨૨	૨૨
૬	અલ-અન્આમ	૧૫૪	૭-૮	૩૬	યા-સીન	૫૨૯	૨૨-૨૩
૭	અલ-અઅરાફ	૧૮૧	૮-૯	૩૭	અસ-સાફાત	૫૩૬	૨૩
૮	અલ-અન્ફાલ	૨૧૨	૯-૧૦	૩૮	સોદ	૫૪૪	૨૩
૯	અત-તોબા	૨૨૫	૧૦-૧૧	૩૯	અઝ-ઝુમર	૫૫૦	૨૩-૨૪
૧૦	યૂનુસ	૨૪૯	૧૧	૪૦	અલ-મુઅમિન	૫૬૧	૨૪
૧૧	હૂદ	૨૬૬	૧૧-૧૨	૪૧	હા-મીમ સજદહ	૫૭૨	૨૪-૨૫
૧૨	યૂસુફ	૨૮૩	૧૨-૧૩	૪૨	અશ-શૂરા	૫૮૦	૨૫
૧૩	અર-ર-અ-દ	૨૯૯	૧૩	૪૩	અઝ-ઝુખરૂફ	૫૮૮	૨૫
૧૪	ઈબ્રાહીમ	૩૦૬	૧૩	૪૪	અદ-દુખાન	૫૯૫	૨૫
૧૫	અલ-હિજર	૩૧૪	૧૩-૧૪	૪૫	અલ-જાષિયહ	૫૯૯	૨૫
૧૬	અન-નહલ	૩૨૧	૧૪	૪૬	અલ-અહકાફ	૬૦૩	૨૬
૧૭	બની ઈસરાઈલ	૩૩૯	૧૫	૪૭	મુહમ્મદ	૬૦૮	૨૬
૧૮	અલ-કહ્ફ	૩૫૩	૧૫-૧૬	૪૮	અલ-ફત્હ	૬૧૩	૨૬
૧૯	મરીયમ	૩૬૭	૧૬	૪૯	અલ-હુજુરાત	૬૧૮	૨૬
૨૦	તા-હા	૩૭૫	૧૬	૫૦	કાફ	૬૨૧	૨૬
૨૧	અલ-અમ્બિયાઅ	૩૮૭	૧૭	૫૧	અઝ-ઝારિયાત	૬૨૫	૨૬-૨૭
૨૨	અલ-હજ્જ	૩૯૮	૧૭	૫૨	અત-તૂર	૬૨૯	૨૭
૨૩	અલ-મુઅમિનૂ-ન	૪૧૧	૧૮	૫૩	અન-નજ્મ	૬૩૨	૨૭
૨૪	અન-નૂર	૪૨૦	૧૮	૫૪	અલ ક-મ-ર	૬૩૫	૨૭
૨૫	અલ-કુરકાન	૪૩૨	૧૮-૧૯	૫૫	અર-રહમાન	૬૩૮	૨૭
૨૬	અશ-શુ-અ-રાઅ	૪૪૦	૧૯	૫૬	અલ-વા-કિ-અ-હ	૬૪૧	૨૭
૨૭	અન-નમલ	૪૫૨	૧૯-૨૦	૫૭	અલ-હદીદ	૬૪૫	૨૭
૨૮	અલ-ક-સ-સ	૪૬૩	૨૦	૫૮	અલ-મુ-જા-દ-લ-હ	૬૫૧	૨૮
૨૯	અલ-અન્કબૂત	૪૭૬	૨૦-૨૧	૫૯	અલ-હશર	૬૫૫	૨૮
૩૦	અર-રૂમ	૪૮૬	૨૧	૬૦	અલ-મુમ્તહીન	૬૫૯	૨૮

મઆરિકુલ કુરઆન

કુરઆન મજુદકી સૂરતોંકી ફેહરિસ્ત

શુમાર સૂરત	નામ સૂરત	નંબર સફહા	શુમાર પારા	શુમાર સૂરત	નામ સૂરત	નંબર સફહા	શુમાર પારા
૬૧	અસ-સફ	૬૬૨	૨૮	૯૧	અશ-શમ્સ	૭૧૪	૩૦
૬૨	અલ-જુમ્અહ	૬૬૪	૨૮	૯૨	અલ-લેલ	૭૧૫	૩૦
૬૩	અલ-મુનાફિફૂન	૬૬૫	૨૮	૯૩	અદ-દુહા	૭૧૬	૩૦
૬૪	અત-તગાબુન	૬૬૭	૨૮	૯૪	અ-લમ નશ્-રહ	૭૧૬	૩૦
૬૫	અત-ત-લા-ક	૬૬૯	૨૮	૯૫	અત-તિન	૭૧૬	૩૦
૬૬	અત-તહરીમ	૬૭૨	૨૮	૯૬	અલ-અ-લ-ક	૭૧૭	૩૦
૬૭	અલ-મુલક	૬૭૫	૨૯	૯૭	અલ-કદર	૭૧૮	૩૦
૬૮	અલ-ક-લ-મ	૬૭૭	૨૯	૯૮	અલ-બચ્ચિનહ	૭૧૮	૩૦
૬૯	અલ-હાક્કહ	૬૮૦	૨૯	૯૯	અલ-ઝિલ્ઝાલ	૭૧૯	૩૦
૭૦	અલ-મ-આરિજ	૬૮૩	૨૯	૧૦૦	અલ-આદિયાત	૭૧૯	૩૦
૭૧	નૂહ	૬૮૫	૨૯	૧૦૧	અલ-કા-રિ-અ-હ	૭૨૦	૩૦
૭૨	અલ-જિબ્ન	૬૮૭	૨૯	૧૦૨	અત-ત-કાપુર	૭૨૦	૩૦
૭૩	અલ-મુઝમ્મિલ	૬૮૯	૨૯	૧૦૩	અલ-અસ્ર	૭૨૧	૩૦
૭૪	અલ-મુદષ્ષિર	૬૯૧	૨૯	૧૦૪	અલ-હમ્ઝહ	૭૨૧	૩૦
૭૫	અલ-કિ-યા-મ-હ	૬૯૩	૨૯	૧૦૫	અલ-ફીલ	૭૨૧	૩૦
૭૬	અદ-દહર	૬૯૫	૨૯	૧૦૬	કુરૈશ	૭૨૨	૩૦
૭૭	અલ-મુરસ્લાત	૬૯૭	૨૯	૧૦૭	અલ-માઊન	૭૨૨	૩૦
૭૮	અન-નબા	૬૯૯	૩૦	૧૦૮	અલ-કોષર	૭૨૨	૩૦
૭૯	અન-નાઝિઆ-ત	૭૦૦	૩૦	૧૦૯	અલ-કાફિરૂન	૭૨૩	૩૦
૮૦	અ-બ-સ	૭૦૨	૩૦	૧૧૦	અન-નસ્ર	૭૨૩	૩૦
૮૧	અત-તકવીર	૭૦૪	૩૦	૧૧૧	અલ-લ-હબ	૭૨૩	૩૦
૮૨	અલ-ઇન્કિતાર	૭૦૫	૩૦	૧૧૨	અલ-ઇબ્લાસ	૭૨૪	૩૦
૮૩	અલ-મુતફિફીન	૭૦૫	૩૦	૧૧૩	અલ-ફ-લ-ક	૭૨૪	૩૦
૮૪	અલ-ઇન્શાકાક	૭૦૭	૩૦	૧૧૪	અન-નાસ	૭૨૪	૩૦
૮૫	અલ-બુરૂજ	૭૦૮	૩૦				
૮૬	અત-તારીક	૭૦૯	૩૦				
૮૭	અલ-અઅલા	૭૧૦	૩૦				
૮૮	અલ-ગાશિયહ	૭૧૧	૩૦				
૮૯	અલ-ફજ	૭૧૨	૩૦				
૯૦	અલ-બ-લ-દ	૭૧૩	૩૦				

صِدْقَةُ اللَّهِ الْعَظِيمِ

